

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३)

र

सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ वमोजिम
सार्वजनिक गरिएको

२०७७ साल श्रावण १ देखि पौष मसान्तसम्म (अर्धवार्षिक) अध्यावधिक विवरण



मन्थली नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
मन्थली, रामेछाप
वागमती प्रदेश, रामेछाप

क. नगरपालिकाको स्वरूप र प्रकृति

नेपाल सरकारद्वारा रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित मन्थली नगरपालिका तत्कालिन ७ वटा गाउँ विकास समितिहरु (मन्थली, कठजोर, सालु, सुनारपानी, भलुवाजोर, भटौली र चिसापानी) लाई समायोजन गरेर १६ वटा वडा रहने गरी २०७१ मसिर १६ गते घोषणा गरियो । नेपालको सविधान वमोजिम राज्यको पुनः संरचना हुने क्रममा नेपाल सरकारले २०७३ साल फाल्गुण २७ गतेवाट लागु हुने गरी तत्कालिन नगरपालिकाका वडा सहित क्रमशः पुरानागाउँ, चनखु, गेलु र फुलासी गाउँ विकास समितिलाई समेत समावेश गरी १४ वटा वडा भएको नगरपालिकाको रूपमा स्थापित भएको छ ।

यो नगरपालिका वागमती प्रदेश अन्तर्गत रहेको ११९ वटा स्थानीय तह मध्येको एक हो । यस नगरपालिकाको क्षेत्रफल २११.७७ वर्ग किलोमिटर अर्थात (२११७७ हेक्टर) मा फैलिएको छ । जसमध्ये कृषि भू उपयोगका दृष्टिले ७३३६ हेक्टर जमिन रहेको छ जसमा संचित जमिन १३५६ हेक्टर र असंचित जमिन ४५१३ हेक्टर रहेको छ ।

यस नगरपालिकाको औषत तापक्रम २० देखि २५ डिग्री सेल्सियस रहेको छ । गर्मी याममा अधिकतम ३२ डिग्री सेल्सियस र न्यूनतम २ डिग्री सेल्सियस रहने गर्दछ । यस नगरपालिकामा कम उचाइ भएका सुनकोशी नदी, तामाकोशी नदी, भटौली र रणजोर खोला आसपासका वस्तीहरुमा उष्ण मौसमी हावापानी र यसका अलवा नगरपालिकाका अधिकांश भू भागमा न्यानो समशी तोष्ण हावापानी पाईन्छ ।

यस नगरपालिकाको भौगोलिक स्वरूप निकै भिरालो रहेकोले वर्षायाममा भू-क्षय र पहिरो निकै जाने गर्दछ । रणजोर खोलाको सिरमा रहेको घ्याञ्चे पहिरो ठूलो र अनौठो रूपमा रहेको छ । यो पहिरो वर्षा याममा रोकिने र सुख्खा याममा निरन्तर गइरहने गर्दछ । यस पहिरोले वडा न ३ र ४ का अधिकांश वस्ती विस्थापित गर्नुका साथै सदरमुकामलाई समेत जोखिम युक्त वनाएको छ ।

प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रूपमा पुरानागाउँ वामचुराको वैरामहादेव (थानपति मन्दिर), चिसापानीको भिमसेन थान र चिसापानी गढी, कठजोरको ऐराम्वास मन्दिर, सुनारपानीको थानपति मन्दिर, भलुवाजोरको तिल्केस्थानगढी, भटौलीको ढिकुरे मन्दिर नगरपालिकाको अमूल्य निधिका रूपमा रहेका छन् ।

मन्थलीको नामाकरणको सन्दर्भमा स्थानीय माझी जातिसँग जोडिएको कथा गाँसिएको छ । विशेषगरी आदिमकालदेखि मन्थलीको आसपास रहेका चिसापानी, मन्थली, भटौली, भलुवाजोर, पकरवास जस्ता गाउँ विकास समितिका भू भागहरुमा माझी जातिहरुको वसोवास रहेको पाइन्छ । सो जातिको छुट्टै राजा हुने चलन अनुसार एक जना मन नामक राजा रहेको र राजा वस्त्रे थलोलाई मनथलो भनिएको, पछि सो शब्द अप्रभ्रश भई मन्थली भएको मान्यता छ ।

त्यसैगरी प्राचिन किम्बदन्ती अनुसार विद्धत वर्गमा अर्को प्रसंग पनि पाईन्छ । आदिकालदेखि नै यस स्थानमा माझी जातिको वस्ती रहेदै आएको, जाडै उनीहरुको मुख्य पेय भएको र माझी भाषामा मुन भनेको जाडै र थलो भनेको खान बस्त्रे ठाउँ भन्ने बुझाउने भएकाले यसलाई जाडै खाने र बस्त्रे स्थानको रूपमा पनि मन्थलो भन्न

थालिएको र यसै शब्दको अपभ्रंशबाट मन्थली हुन गएको हो । मन्थली भन्ने स्थान खासगरी गाउँलाई जनाउने भएतापनि समयक्रममा त्यसभन्दा तल रहेको बेसी पनि मन्थली बेसी भनेर चिनिन थालियो ।

भौगोलिक अवस्थिति

प्रदेश : वागमती

जिल्ला : रामेछाप

सिमाना : पूर्वमा रामेछाप नगरपालिका, पश्चिममा खाँडादेवी र दोरम्वा गाउँपालिका, उत्तरमा लिखु तामाकोशी गाउँपालिका र दोलखा जिल्लाको मेलुङ्ग गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ।

क्षेत्रफल : २११.७७ वर्ग किलो मिटर (२११७७ हेक्टर)

जनसंख्या : २०६८ सालको जनगणना अनुसार ४५,४१६ जनसंख्या (२४,६६६ महिला र २०,७५० पुरुष)

२०७७ सालमा (प्रक्षेपित) अनुसार ५१,२४२ जनसंख्या (२७८३० महिला र २३४१२ पुरुष)

प्रशासनिक एंव राजनैतिक विभाजन

प्रशासनिक केन्द्र : मन्थली

नगर सभा : ७५ जना

कार्यपालिका सदस्य : २४ जना

वडा संख्या : १४

स्वास्थ्य संस्था : २ प्राथमिक स्वास्थ्य केन्द्र, ९ स्वास्थ्य चौकी, ३ आधारभूत स्वास्थ्य चौकी, ८ शहरी स्वास्थ्य केन्द्र, १ आयुर्वेदिक स्वास्थ्य केन्द्र, १ सहकारी अस्पताल, २ निजी अस्पताल र ३ पोलिक्लिनिक ।

शैक्षिक संस्थाहरु: आधारभूत विद्यालय ५० (४७ सामुदायिक र ३ संस्थागत), माध्यमिक विद्यालय २२ (१९ सामुदायिक र ३ संस्थागत) वाल विकास केन्द्र ८०, सामुदायिक सिकाई केन्द्र ९, प्राविधिक शिक्षालय १, सामुदायिक क्याम्पस १, विशेष शिक्षा स्रोत कक्षा १ ।

सहकारी संस्थाहरु: वहुउद्देश्य सहकारी संस्था ६, वचत तथा ऋण सहकारी संस्था ५८, कृषि सहकारी संस्था ४४ र पर्यटन सहकारी १ ।

ख. नगरपालिकाको काम, कर्तव्य र अधिकार

नेपालको संविधानले एकल अधिकारको रूपमा अनुसूची ८ मा गरेको व्यवस्थालाई सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरे वमोजिमका देहायका काम, कर्तव्य र अधिकारहरु यस नगरपालिकाको प्रमुख काम, कर्तव्य र अधिकारका रूपमा रहेका छन् ।

क. नगर प्रहरी

- (१) नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,
- (२) देहायका कार्यमा सहयोग पुर्याउनको लागी नगर प्रहरीको परिचालन गर्न सक्ने
- (क) नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,
- (ख) नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,
- (ग) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,
- (घ) स्थानीय बजार तथा पार्किङ्झास्थलको रेखदेख र व्यवस्थापन,
- (ङ) नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन,
- (च) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,
- (छ) सार्वजनिक ऐलानी र पर्ति जग्गा, सार्वजनिक भवन, सम्पदा, तथा भौतिक पूर्वाधारको सरक्षण र सुरक्षा,
- (ज) विपद् व्यवस्थापन सम्बन्धी खोजी उद्धार राहत तथा पुनर्स्थापना,
- (झ) अनधिकृत विज्ञापन तथा होर्डिङ्झ बोर्ड नियन्त्रण,
- (ज) छाडा पशु चौपायाको नियन्त्रण,
- (ट) अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,
- (ठ) कार्यपालिकाले तोकेको अन्य कार्य।

ख. सहकारी संस्था

- (१) सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- (२) सम्बन्धित नगरपालिकाको भौगोलिक क्षेत्र भित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,

- (३) सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन,
- (४) सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत प्रादेशिक र स्थानीय सङ्ग संस्थासँग समन्वय र सहकार्य,
- (५) सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (६) स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि
- (७) स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास।

ग. एफ.एम.सञ्चालन

- (१) एक सय वाटसम्मको एफ.एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजी,
- (२) प्रदेश कानूनको अधिनमा रही एफ.एम. सञ्चालन सम्बन्धी अन्य कार्य।

घ. स्थानीय कर सेवा शुल्क तथा दस्तुर

- १) सघीय तथा प्रदेश कानूनको अधिनमा रही सम्पति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्कदस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमीकर (मालपोत), मनोरजन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- २) स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, सालन र व्यवस्थापन,
- ३) ट्रेकिङ्ज, कायाकिङ्ज, क्यानोनिङ्ज, बज्जी जम्प, जिपफ्लायर, यापिटङ्ग, मोटरबोट, केबुलकार सेवा लगायत अन्य जल तथा स्थल क्षेत्रमा संचालन हुने नवीन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
- ४) जडीबुटी, कबाडी र जीवजन्तु कर निर्धारण तथा सङ्कलन,
- ५) स्थानीय राजस्वको आधार विस्तार तथा प्रवर्द्धन,
- ६) ढुङ्गा गिट्टी, बालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीढुङ्गा आदि प्राकृतिक एवं खानीजन्य वस्तुको विक्री तथा निकासी शुल्क दस्तुर सङ्कलन,
- ७) सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र सङ्कलन,
- ८) स्थानीय राजस्व प्रवर्द्धनका लाधग प्रोत्साहन,
- ९) राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान,
- १०) सङ्गीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- ११) स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,

१२) मालपोत सङ्कलन,

१३) कर तथा सेवा शुल्क सम्बन्धी अन्य कार्य ।

ड. स्थानीय सेवाको व्यवस्थापन

(१) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,

(२) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,

(३) संगठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,

(४) स्थानीय कानून बमोजिम सगठन तथा व्यवस्थापन सर्भेक्षण गरी सगठन संरचना तथा दरबन्दी निर्धारण,

(५) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा संचार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,

(६) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,

(७) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

च. स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन

(१) स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,

(२) आधारभूत तथ्याङ्क सङ्कलन र व्यवस्थापन,

(३) जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद, बसाई सराई दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्चीकरण व्यवस्थापन,

(४) सूचना तथा सञ्चार, प्रविधियुक्त आधारभूत तथ्याङ्कको सङ्कलन र व्यवस्थापन,

(५) स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन सम्बन्धी अन्य कार्य,

छ. स्थानीय स्तरका विकास आयोजना तथा परियोजना

(१) विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,

(२) आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन,

(३) आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन,

- (४) सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन,
- (५) सञ्जीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- (६) राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,
- (७) सरकारी भवन, बिद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन रव्यवस्थापन,
- (८) सञ्जीय र प्रदेशस्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजिकरण र सहयोग,
- (९) सुरक्षित बस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्याङ्कन,
- (१०) सार्वजनिक निर्माण कार्यको लागी प्रचलित कानून बमोजिमको "घ" वगनको इजाजतपत्रको जारी, नवीकरण तथा खारेजी,
- (११) पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन।
- (१२) नवीन पर्यटकीय सेवा तथा कार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१३) विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य।

ज. आधारभूत र माध्यमिक शिक्षा

- (१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाई सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,
- (२) सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन, नियमन,
- (३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्याङ्कन र नियमन,
- (४) मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
- (५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
- (६) नगर शिक्षा समिति गठन तथा व्यवस्थापन
- (७) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,

- (८) विद्यालयको नामाकरण,
- (९) सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- (१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्य सामग्रीको वितरण,
- (११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- (१२) विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- (१३) सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,
- (१४) आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
- (१५) विद्यार्थी सिकाई उपलब्धिको परीक्षण र व्यवस्थापन,
- (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- (१७) ट्यूसन, कोचिङ्ग जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- (१८) स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- (१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
- (२०) माध्यामिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- (२१) सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमनर नियमन,
- (२२) शिक्षण सिकाई शिक्षक र कर्मचारीको तालिम, क्षमता विकास,
- (२३) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन।

झ. आधारभूत स्वास्थ्य र सरसफाई

- (१) आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
- (२) आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन,
- (३) अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
- (४) स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- (५) स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन,

- (६) सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
- (७) स्वास्थ्यजन्य फोहोरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विस्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- (८) रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन,
- (९) औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,
- (१०) सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी,
- (११) परिवार नियोजन तथा मातृ शिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन तथा नियमन ,
- (१२) महिला तथा वालवालिकाको कुपोषण न्युनीकरण रोकथाम नियन्त्रण र व्यवस्थापन

ज.स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

- (१) स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) बजार तथा हाट बजार व्यवस्थापन,
- (३) स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
- (४) स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- (५) स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- (६) स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,
- (७) स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान,
- (८) निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
- (९) स्थानीय व्यापार प्रवर्द्धन, सहजिकरण र नियमन,
- (१०) स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन,
- (११) उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- (१२) वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, भापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,

- (१३) स्थानीय स्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (१४) स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेच विखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरूको नियन्त्रण, अनुगमन तथा नियमन,
- (१५) स्थानीयस्तरमा सरसफाई तथा फोहरमैला व्यवस्थापन,
- (१६) स्थानीयस्तरमा न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (१७) स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रबद्धन
- (१८) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- (१९) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी अन्य कार्य।

ट स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाई

- (१) स्थानीय, ग्रामीण तथा कृषि सडक र संचार सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीय, ग्रामीण तथा कृषि सडक, झोलुङ्गे पूल, पुलेसा, सिंचाई र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- (३) स्थानीयस्तरका सिंचाई प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,
- (४) यातायात सुरक्षाको व्यवस्थापन र नियमन,
- (५) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक सम्बन्धी अन्य कार्य.

ठ. नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

- (१) नगरसभा सम्बन्धी नीति, कानून र कार्नविधि,
- (२) स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृत,
- (३) सभाका समितिहरूको गठन र सञ्चालन
- (४) स्थानीय तहबीच साझा सरोकार तथा साझेदारीका विषयमा संयुक्त समिति गठन
- (५) कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदन माथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
- (६) विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देशन,

- (७) नगरपालिकालाई आर्थिक व्ययभार पर्ने विपयको नियमन,
- (८) स्थानीय मेलमिलाप र मध्यस्थता,
- (९) नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

ड. स्थानीय अभिलेख व्यवस्थापन

- (१) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) जनसांख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रति व्यक्ति आय, मानव विकास तथा लैगिङ सशक्तीकरण सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन,
- (३) सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- (४) सार्वजनिक सम्पत्ति सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख,
- (५) आफ्नो क्षेत्रभित्र सम्पन्न भएका तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अधावधिक अभिलेखन,
- (६) स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग,
- (७) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य।

ढ. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण

- (१) स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाबिक, रजिष्ट्रेशन नामसारी तथा दाखिल खारेज,
- (२) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- (३) भूमिको वर्गीकरण अनुसारको लगत,
- (४) सार्वजनिक प्रयोगका लागि जागा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण ,
- (५) नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण ,
- (६) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य,

ण. कृषि तथा पशुपालन कृषि उत्पादन व्यवस्थापन पशु स्वास्थ्य, सहकारी

- (१) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि तथा पशुपन्छी बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन, अनुगमन र नियमन,
- (३) कृषि तथा पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- (४) पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन,
- (५) कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- (६) पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन,
- (७) उच्च मूल्य युक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- (८) स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- (९) पशु आहारको गुणस्तर नियमन,
- (१०) स्थानीयस्तरमा पशुपन्छी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
- (११) पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- (१२) पशुपन्छी सम्बन्धी बीमा र कर्जा सहजिकरण,
- (१३) पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य।

त. जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

- (१) संघ र प्रदेश कानुनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,
- (२) जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,
- (३) जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सचालन तथा व्यवस्थापन,
- (४) सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनर्स्थापना केन्द्र, ज्येष्ठ नागरिक केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- (५) सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनरस्थापना केन्द्र को संचालन, व्यवस्थापन, अनुगमन र नियमन,

(६) जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य,

थ. बेरोजगारको तथ्याङ्क सङ्कलन

(१) रोजगार तथा रोजगार श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,

(२) स्थानीय स्तरमा रहेका स्वदेशी तथा विदेशी प्रमिसलो सा सासरतमा सुमना व्यवस्थापन,

(३) विभिन्न क्षेत्र तथा विषयका दस जनकितको तया शासनमा जनस्थापन,

(४) सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्याङ्क संकलन तथा व्यवस्थापन,

(५) रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,

(६) वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालिमको सञ्चालन,

(७) वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण,

(८) वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उधमशीलताको उपयोग,

(९) बेरोजगारको तथ्याङ्क संकलन सम्बन्धी अन्य कार्य।

द. कृषि प्रसारको व्यवस्थापन सञ्चालन र नियन्त्रण

(१) कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन

(२) कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,

(३) कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण,

(४) कृषि विउबिजन नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,

(५) कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय संघ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,

(६) स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,

(७) कृषि सम्बन्धी सूचनाको प्रचार प्रसार,

(८) स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,

(९) प्राङ्गारिक खेती तथा मलको प्रबद्धन र प्रचार प्रसार,

(१०) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य।

८. खानेपानी साना जलविधुत आयोजना, वैकल्पिक उर्जा

- (१) स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
- (३) एक मेगावाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन रनियमन,
- (४) स्थानीय तहमा बैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन नियमन,
- (५) स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन,
- (६) स्थानीय तहमा बैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन,
- (७) खानेपानी, साना जलविद्युत आयोजना तथा वैकल्पिक ऊर्जा सम्बन्धी अन्य कार्य।

९. विपद् व्यवस्थापन

- (१) विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोजी तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- (३) स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन.
- (४) विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण,
- (५) विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, सङ्घ सम्प्रत्यक्ष तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- (६) विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन,
- (७) बिपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (८) विपद् पश्चात स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण,
- (९) स्थानीयस्तरको विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (१०) स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली,
- (११) समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालन,
- (१२) विपद् व्यवस्थापन सम्बन्धी अन्य कार्य।

प. जलाधार, बन्यजन्तु खानी तथा खनिज पदार्थको संरक्षण

- (१) जलाधार बन्यजन्तु खानी तथा खनिज पदार्थको संरक्षण सामग्री स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन
- (२) पानी मुहानको संरक्षण,
- (३) सामुदाधिक भू-संरक्षण र सो मा आधारित आय आर्जन कार्यक्रम,
- (४) भू-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,
- (५) खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क संकलन
- (६) बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्बद्धनमा सहयोग,
- (७) ढुङ्गा, गिटी, बालुवा, नुन, माटो, खरिढुङ्गा, तथा स्लेट जस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन् तथा उपयोगकोदर्ता, अनुमति, नबीकरण, खारेजी र व्यवस्थापन,
- (८) भौगोलिक नक्सा प्रकाशन।

फ. भाषा, संस्कृति र ललित कलाको संरक्षण र विकास

- (१) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) पुरातत्त्व प्राचिन स्मारक तथा सड़ग्रालयको सरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- (३) परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,
- (४) प्रचलित कानून विरुद्धका कुरीति तथा कुसंस्कार विरुद्ध सामाजिक परिचालन कार्य ।
- (५) भाषा, संस्कृति र ललित कलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य,

• प्रदेश कानूनको अधीनमा रही गर्ने काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

नेपालको संविधानले संघ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने गरी साझा अधिकारको रूपमा अनुसूची ९ मा गरेको व्यवस्थालाई सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहाय बमोजिमका काम, कर्तव्य र अधिकारहरु समेत यस नगरपालिकाको काम, कर्तव्य र अधिकारहरुको रूपमा रहेका छन् ।

क. खेलकुद र पत्रपत्रिका

- (१) स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास,
- (२) स्थानीयस्तरका खेलकुद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय,

- (३) खेलकुदको विकास र प्रवर्द्धन,
- (४) खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
- (५) खेलकुद सम्बन्धी पूर्वाधारको विकास,
- (६) स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन,

ख. स्वास्थ्य

- (१) सङ्घीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- (२) जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन.
- (३) स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण.
- (४) स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन.
- (५.) स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- (६) स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- (७) स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- (८) स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- (९) स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पजब्लक हेत्य सर्भीलिन्स),
- (१०) स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,
- (११) स्वस्थ जिवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकमन लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- (१२) जुनोटिकर किटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- (१३) सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- (१४) आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- (१५) जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,

- (१६) रोगको नियन्त्रण तथा रोकथाम,
- (१७) आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन

ग. विधुत, खानेपानी तथा सिंचाई जस्ता सेवाहरू

- (१) विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
- (३) स्थानीय साना सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र सङ्कलन सम्बन्धी व्यवस्थापन,

घ. सेवा शुल्क, दस्तुर दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी पर्यटन शुल्क

- (१) स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- (२) प्राकृतिक श्रोत साधन र सेवा शुल्क, रोयल्टी सङ्कलन, समन्वय र नियमन,
- (३) खानि पदार्थको उत्खनन् र सो सम्बन्धी रोयल्टी सङ्कलन,
- (४) सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन,
- (५) पानीघट्ट, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन.

ड. वन जंगल. वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण पर्यावरण तथा जैविक विविधता

- (१) बन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा सामुदायिक, ग्रामिण तथा शहरी, धार्मिक, कबुलियती र साझेदारी वनको संरक्षण, सम्बद्धन, उपयोग, अनुगमन र नियमन तथा बन उपभोक्ता समूहको व्यवस्थापन,
- (३) मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- (४) स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सङ्कुक किनारमा वृक्षारोपण व्यवस्थापन,
- १५/ स्थानीयस्तरमा निजी बनको प्रवर्द्धन, अनुगमन र नियमन,
- (६) स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,

- (७) स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ट वन पैदावार सम्बन्धी, सर्वेक्षण, उत्पादन, सङ्कलन, प्रवर्द्धन, प्रशोधन, र बजार व्यवस्थापन,
- (८) वनवीउ बगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- (९) नर्सरी स्थापना, विरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- (१०) बन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन.
- (११) मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- (१२) स्थानीय प्राणी उद्यान (चिडियाखाना। को स्थापना र सञ्चालन,
- (१३) स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- (१४) स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- (१५) स्थानीयस्तरमा बन, बन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान,
- (१६) विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्वका बन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
- (१७) मिचाहा प्रजातिको नियन्त्रण,
- (१८) स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- (१९) जैविक विविधताको अभिलेखाङ्कन,
- (२०) स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- (२१) स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत अयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२२) रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- (२३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (२४) स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- (२५) स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (२६) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन ।

च. सामाजिक सुरक्षा र गरिबी निवारण

- (१) सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- (२) लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,
- (३) सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सघं, प्रदेश र स्थानीय सह संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- (४) सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन,
- (५) गरीब घर परिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
- (६) स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र बसाईसराई

- (१) व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाई सराई सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- (२) व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (३) व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।

ज. स्थानीयस्तरमा पुरातत्त्व प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनः निर्माण

झ. सुकुम्बासी व्यवस्थापन

- (१) सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,
- (२) सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन।

ज. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

- (१) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,
- (२) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको सङ्कलन तथा बाँडफाँट ।

ट. सवारी साधन अनुमति

- १) यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,
- (३) बातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम संबंध, अपाङ्गता र लैङ्गिकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रबद्धन।

- उल्लेखित अधिकारका अतिरिक्त स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ५ वमोजिमका अन्य काम, कर्तव्य र अधिकारहरु प्रयोग गर्दै आएको छ ।

क. भूमि व्यवस्थापन

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- (२) सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत वस्ती विकासका कार्यक्रमहरु सञ्चालन, विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,
- (३) स्थानीय स्तरमा अव्यवस्थित बसोबासलाई व्यवस्थित रूपमा व्यवस्थापन।

ख. सञ्चार सेवा

- (१) सदीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारबिहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,
- (२) स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रबद्धन,

ग. यातायात सेवा

- (१) स्थानीय बस, ट्रूली बस, अटोमोवाइल, अटो एव अटो रिक्सा जस्ता सवारी साधनहरु सञ्चालन मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

ग नगरपालिकाको संगठन संरचना , कर्मचारी संख्या र कार्य विवरण

➤ नगर कार्यपालिकाको संगठन संरचना र जनशक्ति व्यवस्था:

नेपालको संविधान २०७२ वमोजिम प्रदेश र स्थानीय तहहरु निर्माण भए पछि उक्त निकायहरूवाट सेवा प्रवाह जनस्तरसम्म चुस्त, सहजता र प्रभावकारीरूपमा पुर्याउन जनशक्ति व्यवस्थापनका लागि कर्मचारी समायोजन ऐन २०७४ वमोजिम राज्यवाट जारी विभिन्न ऐन कानुनको परिधि भित्र रही स्थायी रूपमा सेवा प्रवेश गरेका निजामती सेवा र स्थानीय सेवाका कर्मचारीहरूलाई समायोजन गर्ने प्रयोजनार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट प्राप्त संगठन संरचनाका आधारमा समायोजन भएका कर्मचारीहरु र विभिन्न सेवाहरु सञ्चालनार्थ नगरपालिका आफैले करार सेवामा व्यवस्थापन गरेका कर्मचारीहरु यस नगरपालिकाको जनशक्तिको रूपमा रहेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४को परिच्छेद ११ दफा ८३ मा कर्मचारीहरु समायोजन पश्चात स्थानीय तहहरूले आफ्नो कार्य वोझा, राजश्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमाविषयगत शाखा वा महाशाखा रहेको संगठन संरचना कायम

गर्नु पर्ने व्यवस्था रहेको र सो को आधारमा दफा ८३ को ३ वमोजिम तयार भएको संगठन संरचना मिति २०७६ पौष २६ गतेको छैटौ नगर सभावाट स्वीकृत भई कार्यान्वयन हुदै आएको छ । यसको आधारमाउपलब्ध जनशक्तिको परिचालन गरिएको छ ।

मन्त्रालयवाट प्राप्त संगठन संरचना र छैटौ नगर सभावाट स्वीकृत संगठन संरचना अनुरूप जनशक्तिको तुलनात्मक अवस्थानिम्न तालिकामा प्रस्तुत गरिएको छ ।

स्वीकृत संगठन संरचना वमोजिम जनशक्ति व्यवस्था

क्र स	सेवा	मन्त्रालयवाट				छैटौ नगर सभावाट			
		९/१० औ	६/७/८ औ	४/५ औ	जम्मा	९/१० औ	६/७/८ औ	४/५ औ	जम्मा
१	प्रशासन	१	३	२१	२५	१	३	२५	२९
२	शिक्षा प्रशासन	१	१	१	३	१	१	१	३
३	ईन्जिनियरिङ	१	१	१७	१९	१	२	२१	२४
४	आर्थिक प्रशासन		१	२	३		१	२	३
५	स्वास्थ्य सेवा		३		३		१	२	३
६	कृषि सेवा		१	३	४		८	८	
७	भेटनरी		१	७	८		८	८	
८	कानून						१	१	२
९	आन्तरिक लेखा परीक्षण			१	१			१	१
१०	विविध			३	३		१	१	२
	जम्मा	३	११	५५	६९	३	१०	७०	८३

स्थानीय तहको प्रशासकीय प्रमुखको रूपमा प्रमुख प्रशासकीय अधिकृत रहने, प्रमुख प्रशासकीय अधिकृतको नियक्ति कानूनले तोके वमोजिम हुने र कानुनले नियुक्ति नभएसम्मका लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्न खटाउने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा व्यवस्था गरिएको छ । यसको अतिरिक्त अन्य कर्मचारीहरु तहगत प्रणालीमा रहने व्यवस्था गरिएको छ ।

हाल कार्यरत जनशक्तिको अवस्था

क्र स	सेवा	स्थायी कर्मचारी				सेवा करारमा कार्यरत कर्मचारी			
		९/१० औ	६/७/८ औ	४/५ औ	जम्मा	९/१० औ	६/७/८ औ	४/५ औ	जम्मा
१	प्रशासन	१	२	१४	१७			६	६
२	शिक्षा प्रशासन	१	१		२				
३	ईन्जिनियरिङ		१	१२	१३			५	५
४	आर्थिक प्रशासन		२(१+१)	१	३				
५	स्वास्थ्य सेवा		३		३				

क्र स	सेवा	स्थायी कर्मचारी				सेवा करारमा कार्यरत कर्मचारी			
		९/१० औ	६/७/८ औ	४/५ औ	जम्मा	९/१० औ	६/७/८ औ	४/५ औ	जम्मा
६	कृषि सेवा			१	१				
७	भेटनरी			२	२			१	१
८	कानुन						१		१
९	आन्तरिक लेखा परीक्षण			१	१				
१०	विविध			२	२			१	१
	जम्मा	२	८	३४	४४		१	१२	१३

नोट: सवारी चालक ६ जना, कार्यलय सहयोगी २० जना, नगरप्रहरी ६ जना, पाले २ जना लगायतका पदहरुमा ज्यालादारी एंव सेवा करारमा पदपूर्ति गरिएको छ ।

➤ शैक्षिक संघ सस्थाहरु र जनशक्तिको व्यवस्था:

नेपालको संविधानको भाग ३ धारा ३१ मा भएको शिक्षा सम्बन्धी हक पुरा गर्ने गराउने प्रयोजनका लागि स्थानीय तहको एकल अधिकारको रूपमा रहेको अनुसूची ८ मा भएको आधारभूत तथा माध्यमिक शिक्षाको व्यवस्थापनगर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ दफा ११ (२) ज मा उल्लेखित २३ वटाकाम, कर्तव्य र अधिकार वमोजिम यस नगरपालिका भित्र शैक्षिक सेवाहरु गुणस्तरीय र प्रभावकारी रूपमा प्रवाह गर्ने शैक्षिक सस्थाहरु र जनशक्तिको विद्यामान अवस्थालाई निम्न तालिकामा प्रस्तुत गरिएको छ ।

शैक्षिक संस्थाहरु (विद्यालयहरु)

क्र स	प्रकार	१-३	१-५	१-८	१-१०	१-१२	जम्मा
१	सामुदायिक	१४	२२	११	१२	७	६६
२	संस्थागत	१	२	-	३	-	६
	जम्मा	१५	४४	११	१५	७	७२

अन्य शैक्षिक सस्थाहरु :

वाल विकास केन्द्र ८०, सामुदायिक सिकाई केन्द्र ९, प्राविधिक शिक्षालय १, सामुदायिक क्याम्पस १, विशेष शिक्षा स्रोत कक्षा १ मार्फत शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् ।

जनशक्तिको व्यवस्था

क्र स	तह	दरवन्दी		राहत अनुदान		जम्मा		जम्मा	महिला सहभागिता प्रतिशतमा
		महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष		
१	प्राथमिक तह	६५	१४४	४१	१८	१०६	१६२	२६८	३९.५
२	निम्न माध्यमिक तह	७	२५	११	३४	१८	५९	७७	२३.३७
३	माध्यमिक तह	२	२५	१	१९	३	४४	४७	६.३
४	उच्च माध्यमिक तह		४	३	११	३	१५	१८	१६.६
	जम्मा	७४	१९८	५६	८२	१३०	२८०	४१०	३१.७

➤ स्वास्थ्य संघ संस्थाहरु र जनशक्ति व्यवस्था:

नेपालको संविधानको भाग ३ धारा ३५ मा भएको स्वास्थ्य सम्बन्धी हक पुरा गर्ने गराउने प्रयोजनका लागि स्थानीय तहको एकल अधिकारको रूपमा रहेको अनुसूची ८ मा भएको आधारभूत स्वास्थ्य र सरसफाई व्यवस्थापनगर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ दफा ११ (२) झ मा उल्लेखित १२ वटाकाम, कर्तव्य र अधिकार वमोजिम यस नगरपालिका भित्र स्वास्थ्य सेवाहरु गुणस्तरीय र प्रभावकारी रूपमा प्रवाह गर्न स्वास्थ्य संस्थाहरु र जनशक्तिको व्यवस्थालाई निम्न तालिकामा प्रस्तुत गरिएको छ ।

स्वास्थ्य संस्थाहरु

क्र स	विवरण	अस्पताल	प्राथमिक स्वास्थ्य केन्द्र	स्वास्थ्य चौकी	आधारभूत स्वास्थ्य केन्द्र	सहरी स्वास्थ्य केन्द्र	आयुर्वेद केन्द्र	पोलिक्लिनिक	जम्मा
१	संघीय सरकार		२	९	३	३	१		१८
२	प्रदेश सरकार					१			१
३	नगरपालिका					४			४
४	सहकारी	१							१
५	निजी क्षेत्र	२						३	५
	जम्मा	३	२	९	३	८	१	३	२९

जनशक्तिको व्यवस्था

क्र स	पद	दरबन्दीमा स्थायी		दरबन्दीमा करार		नगरपालिका को सोतमा		प्रदेश सरकारवाट		जम्मा		कुल जम्मा	महिला सहभागिता प्रतिशतमा
		महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष		
१	मेडिकल अधिकृत		२		१						३	३	
२	जनस्वास्थ्य निरीक्षक		१								१	१	
३	हेल्प असिष्टेण्ट/सि.अ.हे.वअ	१	७							१	७	८	
४	स्टाफ नर्स	१		२				५		८		८	१००
५	ल्याव टेक्निसियन							१		१		१	
६	सि.अ.हे.व/ अ.हे.व	८	१२		२	२	२		१	१०	१७	२७	
७	सि.अ.न.मी/ अ.न.मी	२६		३		६		१		३६		३६	१००
८	ल्याव असिष्टेन्ट		३			१				१	३	४	२५
९	वैद्य				१						१	१	
	जम्मा	३६	२५	५	४	९	२	७	१	५७	३२	८९	

नोट पाले / स्वीपर/ कार्यालय सहयोगी गरी ३२ जना पदपूर्ति गरिएको छ ।

➤ नगरपालिकामा कार्यरत कर्मचारीहरुको विवरण

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
१.	श्री लिलाराज पौडेल	प्रमुख प्रशासकिय अधिकृत	उपसचिव प्रशासन (राजपत्रांकित द्वितीय)		९८५४०४८१११
२.	श्री हेमन्त कुमार बुढाथोकी	उपसचिव प्रा	दशौं तह	सामान्य प्रशासन तथा सामाजिक विकास महाशाखा	९८५४०४००५३

जनशक्ति व्यवस्थापन तथा वडा समन्वय शाखा

३	श्री गोविन्द कुमार कटेल	अधिकृत	अधिकृत छैठौं	जनशक्ति व्यवस्थापन तथा वडा समन्वय शाखा	९८४४२२७४३२
४	श्री उज्ज्वल बस्नेत	नायब सुब्बा	सहायक स्तर पाँचौं	कर्मचारी प्रशासन तथा सुशासन इकाई	९८५११४०४९०
५.	श्री रोशन पोखरेल	कम्प्यूटर अपरेटर	सहायक स्तर पाँचौं	सूचना तथा प्रविधि इकाई	९८४३७८१३७८
६.	श्री दिलकुमार मानन्धर	सहायक	सहायक स्तर पाँचौं	जिन्सी इकाई	

आर्थिक प्रशासन शाखा

७	श्री हरि बहादुर खपाड्गि मगर	लेखा अधिकृत,	अधिकृत सातौं	आर्थिक प्रशासन शाखा	९८६९५२९४६२
८	श्री विजय लुईटेल	लेखा अधिकृत	अधिकृत छैठौं	आर्थिक प्रशासन शाखा	९८५२८४९४४९
९	श्री नविनकुमार काप्ले	सहायक (लेखा)	सहायकस्तर चौथो	आर्थिक प्रशासन शाखा	९८४४२०८५८५
१०	श्री निरोज खड्का	आ ले प	सहायकस्तर पाँचौं	आप तथा वेरुजु .ले. फर्जीट उपशाखा, सहकारी तथा संघसंस्था	९८४४२०२४६२
११.	श्री सुवासकाप्ले	सहायक प्रशासन	सहायकस्तर चौथो	राजश्व उपशाखा	९८४४०९५९८१
१२.	श्री रामबहादुर माझी	सहायक प्रशासन	सहायकस्तर चौथो	राजश्व उपशाखा	९८४४३९४०४७

आर्थिक विकास शाखा

१३	श्री दिपक प्रसाद सुवेदी	अधिकृत	अधिकृत सातौं	आर्थिक विकास शाखा	९८५४०४०३०२
१४	श्री योवनकुमार सुनुवार	प्राविधिक सहायक	सहायक स्तर पाँचौं	कृषि बिकास उपशाखा	९८४७६९६२४८
१५	श्री निर्मला बुढाथोकी	नायव प्राविधिक सहायक	सहायकस्तर चौथो	कृषि बिकास उपशाखा	९८६१३१८४२८
१६.	श्री मुकुन्द कुमार खड्का	पशु स्वास्थ्य प्राविधिक	सहायकस्तर पाँचौं	पशु सेवा उपशाखा	९८५४०४००३२

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
१७.	श्री रोहिणीराज चापागाँड़ि	पशु सेवा प्राविधिक	सहायकस्तर पाँचौ	पशु सेवा उपशाखा	९८४४०४४१९४
१८.	श्री मञ्जु दंगाल	उद्यम विकास सहजकर्ता	सहायकस्तर पाँचौ	उद्यम विकास शाखा	९८४४१४२२५३
१९.	श्री उज्जवल अधिकारी	उद्यम विकास सहजकर्ता	सहायकस्तर चौथो	उद्यम विकास शाखा	९८४४२३०९५९

शिक्षा, युवा तथा खेलकुद शाखा

२०.	श्री सौभाग्यन्यौपाने	अधिकृत	अधिकृत छैठों	शिक्षा, युवा तथा खेलकुद	९८४४१२२६५८
२१.	श्री सुनिता बरुवाल	कम्प्युटर अपरेटर	सहायक स्तर चौथो	शिक्षा, युवा तथा खेलकुद	९८४४३९५८५९

स्वास्थ्य शाखा

२२	श्री केशवराज फुँयाल	ज. नि.स्वा.	अधिकृत छैठों	स्वास्थ्य शाखा	९८५४०४०३४७
२३.	श्री नर्मदा देवि दाहाल	सि.मी.न.अ.नी	अधिकृत छैठों	स्वास्थ्य शाखा	९८४४१४८१३४
२४	श्री कमला श्रेष्ठ	सि.मी.न.अ.नी	अधिकृत छैठों	स्वास्थ्य शाखा	९८४३१३४७७७

कानुन शाखा

२५	श्री सुदर्शनकुमार राय	कानुन अधिकृत	अधिकृत छैठों	कानुन शाखा	९७५४२०३२१९
----	-----------------------	--------------	--------------	------------	------------

पूर्वाधार विकास तथा अनुगमन शाखा

२६.	श्री डिल्ली बहादुर अधिकारी	इन्जिनियर	अधिकृत छैठों	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८५४०४०२३४
२७.	श्री कृष्णदासश्रेष्ठ	सव इन्जिनियर.	सहायकस्तर पाँचौं	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८५४०४००९६
२८.	श्री जुनीश्रेष्ठ अधिकारी	सव इन्जिनियर.	सहायकस्तर पाँचौं	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८५४०४०५३४
२९.	श्री उज्जवल सिम्खडा	सव इन्जिनियर.	सहायकस्तर पाँचौं	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८४१७४१०९९
३०.	श्री दिपिका मानन्धर धिमाल	सव इन्जिनियर.	सहायकस्तर पाँचौं	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८६०३०५२९६
३१	श्री होम बहादुर खड्का	सव इन्जिनियर.	सहायकस्तर पाँचौं	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८४३५५८२३७
३२.	श्री लोकेन्द्र बहादुर बुढाथोकी	सव इन्जिनियर.	सहायकस्तर पाँचौं	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८५१४४४१८४
३३.	श्री सरोज सुवेदी	सव इन्जिनियर.	सहायकस्तर पाँचौं	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८४४३८००६९
३४.	श्री राजकुमार पुलामी	सव इन्जिनियर.	सहायकस्तर पाँचौं	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८६८६४८७३२

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
३५.	श्री ज्योति प्रसाद सुवेदी	सहायक	सहायकस्तर पाँचौं	योजना प्रशासन अनुगमन तथा मर्मत उपशाखा	९८४००३०६३५
३६.	श्री जानेन्द्र काफले	नायब सुब्बा	सहायकस्तर पाँचौं	योजना प्रशासन अनुगमन तथा मर्मत उपशाखा	९८४११३५३५९
३७.	श्री सुस्मिता पौडेल	अमिन	सहायकस्तर चौथो	भवन तथा नक्सा पास उपशाखा	९८६०९००८४७

समाज कल्याण शाखा

३८.	श्री भगवती तामाङ	मनि.वि.	सहायक स्तर पाँचौं	महिला,बालबालिका तथा सामाजिक परिचालन उपशाखा	९८४४२१२९३०
३९.	श्री सविना श्रेष्ठ	एम आइ एस अपरेटर	सहायक स्तर पाँचौं	सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा	९८४४०८६४३३
४०.	श्री अविनाश कार्की	एम आइ एस अपरेटर	सहायक स्तर पाँचौं	सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा	९८६३६५०८७३
४१.	श्री तारादेवी बोहोरा	फिल्ड सहायक	सहायक स्तर चौथो	सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा	९८४४४४०८६०
४२.	श्री सर्मिला श्रेष्ठ	अशिष्टेन्ट सव ई	सहायक स्तर चौथो	सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा	९८४४०८६४३३

सुरक्षित आप्रवासन आयोजना

४३.	श्री सागरविक्रम बस्नेत	कार्यक्रम संयोजक	अधिकृत छैठों	सुरक्षित आप्रवासन आयोजना	९८५४०४०३८२
४४.	श्री सिर्जना बस्नेत	परामर्श कर्ता	सहायक स्तर पाँचौं	सुरक्षित आप्रवासन आयोजना	९८४४१४२२४७
४५.	श्री जितबहादुर तामाङ	परामर्श कर्ता	सहायक स्तर पाँचौं	सुरक्षित आप्रवासन आयोजना	९८५४०४०४५३
४६.	श्री शान्ता पुलामी	मनो परामर्श कर्ता	सहायक स्तर पाँचौं	सुरक्षित आप्रवासन आयोजना	९८४३३४०७३७
४७.	श्री विमला श्रेष्ठ	वित्तीय साक्षरता सहजकर्ता	सहायक स्तर पाँचौं	सुरक्षित आप्रवासन आयोजना	९८४४५१७०१८
४८.	श्री दुष्ट्यन लामा	रिटर्नी स्वयंसेवक	श्रेणीविहीन		९८५४०४३००२
४९.	श्री केशव पार्कीन	रिटर्नी स्वयंसेवक	श्रेणीविहीन		९८४४४२१२०१
५०.	श्री सञ्जय वाग्ले	रिटर्नी स्वयंसेवक	श्रेणीविहीन		९८४४०४३२०४

प्रधानमन्त्री रोजगार

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
५१.	श्री रक्षितरेग्मी	रोजगार संयोजक	अधिकृत छैठों	प्रधानमन्त्री रोजगार	९८६०६७०६५८
५२.	श्री बाबुराम बुढाथोकी	(ईन्जिनियर-सब)	सहायकस्तर पाँचौ	प्रधानमन्त्री रोजगार	

नगरपालिकामा कार्यरत श्रेणीविहिन कर्मचारीहरु

सवारी चालकहरु

५३.	शिवहरी कार्की	हलका सवारी चालक	श्रेणीविहीन		९८४४३१९१५६
५४.	कुमार कार्की	हेभी सवारी चालक	श्रेणीविहीन		९८४४३२८०८६
५५.	लेख बहादुर श्रेष्ठ	स्कार्भेटर चालक	श्रेणीविहीन		९८४४३१६९२८
५६.	बलराम बाढी	हलुका सवारी चालक	श्रेणीविहीन		९८४४५१७१०४
५७.	रामचन्द्र बस्नेत	हलुका सवारी चालक	श्रेणीविहीन		९८४९७०६३२०
५८.	अर्जुन खड्का	हलुका सवारी चालक , एम्बुलेन्स	श्रेणीविहीन		९८६१५९३७१५

नगर प्रहरीहरु

५९.	बाबुराम कार्की	नगरप्रहरी	श्रेणीविहीन		९७४४०१५८६
६०.	मनिता पाण्डे	नगरप्रहरी	श्रेणीविहीन		९८६४०१५५००
६१.	सुरज खड्का	नगरप्रहरी	श्रेणीविहीन		०९४४१३९३९७
६२.	अनिता जोशी	नगरप्रहरी	श्रेणीविहीन		९८६००७१८२९
६३.	रीता थापा मगर	नगरप्रहरी	श्रेणीविहीन		९८६३४८८४५८
६४	नविन भुजेल	नगरप्रहरी	श्रेणीविहीन		९८६४०२७३३३

कार्यालय सहयोगीहरु

६५	मोहन विक्रम बस्नेत	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४४०१५५४
६६	लक्ष्मण हायु	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४४००९८३०
६७.	कमला बस्नेत	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४४०४४५१४
६८.	अस्मिता श्रेष्ठ	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४९२४८६६६
६९.	कैलाश कुमार बोहोरा	कार्यालय सहयोगी	श्रेणीविहीन		९८६५४६८९४३

सरसफाई कर्मचारी

७०.	लेख बहादुर भुजेल	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४९५३७४९८
-----	------------------	-----------------	-------------	--	------------

वडा सचिव / वडामा खटाइएका कर्मचारी

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
वडा नं१ .					
१.	श्री शेशराज पौडेल	वडा सचिव	सहायकस्तर चौंथो		९८४४००९६१२
२	श्री संजिता खड्का	सब अ.ईन्जिनियर	सहायकस्तर चौंथो	पूर्वाधार विकास	

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
३	श्री समशेर बहादुर माझी	कार्यालय सहयोगी	श्रेणीविहीन		
वडा नं . २					
४	श्री राजेन्द्र श्रेष्ठ	वडा सचिव	सहायकस्तर चौंथो		९८५४०४०४१३
५	श्री आरभ जिरेल	सब अ.इंजिनियर	सहायकस्तर चौंथो	पूर्वाधार विकास	९८५४०४३९१३
६	श्री सरस्वती बुढाथोकी	नायव प्राविधिक सहायक	सहायकस्तर चौंथो	कृषि विकास	९८४४२३३८९२
७	श्री केशवप्रसाद अधिकारी	कार्यालय सहयोगी	श्रेणीविहीन		
वडा नं. ३					
८	श्री शिव कुमार महतो	वडा सचिव	सहायकस्तर चौंथो		९८४४११९०९६
९	श्री प्रविन अधिकारी	पशु प्राविधिक	सहायकस्तर चौंथो	पशु सेवा	९८६४११०५९२
१०	श्री राम कुमार बस्नेत	कार्यालय सहयोगी	श्रेणीविहीन		
वडा नं. ४					
११	श्री सृजना श्रेष्ठ	वडा सचिव	सहायकस्तर चौंथो		९८४१३०३१८९
१२	श्री ईश्वर खत्री	पशु प्राविधिक	सहायकस्तर चौंथो	पशु सेवा	९८४००२५९६०
१३	श्री अनुलक्ष्मी श्रेष्ठ	कार्यालय सहयोगी	श्रेणीविहीन		
वडा नं. ५					
१४	श्री अमित सिंह दर्लामी	वडा सचिव	सहायकस्तर पाँचौ		९८१९६४३३८८
१५	श्री दिलिप कुमार यादव	सब अ.इंजिनियर	सहायकस्तर चौंथो	पूर्वाधार विकास	९८४४१०२६१२
१६	श्री समिता पोखरेल	नायव प्राविधिक सहायक	सहायकस्तर चौंथो	कृषि विकास	९८४४०४४१३७
१७	श्री अस्मिता वसेल	कार्यालय सहयोगी	श्रेणीविहीन		
वडा नं. ६					
१८	श्री सकुन्तला माझी	वडा सचिव	सहायकस्तर पाँचौ		९८४४०४३४८३
१९	श्री गंगा बस्नेत	खा.टे.स.पा.	सहायकस्तर चौंथो	पूर्वाधार विकास	९८४३६७०२३४
२०	श्री समिता माझी	कार्यालय सहयोगी	श्रेणीविहीन		
वडा नं. ७					
२१	श्री श्याम किशोर साह	वडा सचिव	सहायकस्तर चौंथो		९८४५८६१५३०
२२.	श्री सन्तोष तामाङ		सहायकस्तर चौंथो	पूर्वाधार विकास	९८५१००२१०८
२३.	श्री लाल बहादुर माझी	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४४१९४२३३
वडा नं. ८					
२४.	श्री कुशमा खत्री	वडा सचिव	सहायकस्तर चौंथो		९८६११५४७११

सिनं.	कर्मचारीको नामथर्,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
२५.	श्री गणेश कार्की	पशु प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा	९८४०७३४४११
२६.	श्री बद्री कुमार श्रेष्ठ	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४०४३९४५
वडा नं. ९					
२७.	श्री रमा कोइराला	वडा सचिव	सहायकस्तर चौथो		९७४४०४३९४५
२८.	श्री जमुना पुरी	पशु प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा	९८४४४४०२७१
२९.	श्री पुश्कल गिरी	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४५१७०६०
वडा नं. १०					
३०.	श्री पम्फा भुषाल	वडा सचिव	सहायकस्तर पाँचौ		९८६०४६१५३०
३१.	श्री सुमन गिरी	पशु प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा	९८५१२४५५४३
३२.	श्री चेत कुमारी श्रेष्ठ	नायव प्राविधिक सहायक	सहायकस्तर चौथो	कृषि विकास	९८६०७४४२२२
३३.	श्री खुम बहादुर मगर	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४९८७५९३६
वडा नं. ११					
३४.	श्री भिष्मराज भट्टराई	वडा सचिव	सहायकस्तर पाँचौ		९७४४०१५५१५
३५.	श्री सुनिलकुमार थापा	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४०१७८५९३
वडा नं. १२					
३६.	श्री रकेश रायमाङ्गी	वडा सचिव	सहायकस्तर चौथो		९८६०५६६४७१
३७.	श्री अक्षय कुमार सदा	सब अ.इन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८४९४४२७४४
३८.	श्री मिश्रीता पुलामी	नायव प्राविधिक सहायक	सहायकस्तर चौथो	कृषि विकास	९८६०७६५१८२
३९.	श्री सीता पहरी	पशु प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा	
४०.	श्री नारायण अधिकारी	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४२३४०४१
वडा नं. १३					
४१.	श्री कुलविक्रम श्रेष्ठ	वडा सचिव	सहायकस्तर पाँचौ		९८५४०४०९९६
४२.	श्री गिता भुजेल	सामाजिक परिचालक	सहायकस्तर चौथो		९८६०७२७०३६
४३.	श्री उद्भर अधिकारी	पशु प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा	९८६१५६३१७९
४४.	श्री सलाम सिं तामाङ्ग	कार्यालय सहयोगी	श्रेणीविहिन		
वडा नं. १४					
४५.	श्री रविन जंग कार्की	वडा सचिव	सहायकस्तर चौथो		९८४९५४६७६५
४६.	श्री बेनि बहादुर धर्ति मगर	सब अ.इन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८४२३३६००५
४७.	श्री विना पकुवाल	नायव प्राविधिक सहायक	सहायकस्तर चौथो	कृषि विकास	९८४५१९२७२९
४८.	श्री अमर लामा	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४१४१६२७

मन्थली नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको विवरण

१ मन्थली प्राथमिक स्वास्थ्यकेन्द्र, मन्थली - १

सि.नं.	कर्मचारीकोनामवली	पद	स्थायी दरवन्दी	भर्जा प्रक्रया	दरवन्दी भएको संस्था	सम्पर्क नं.
१	डा.सागर जर्घा मगर	मे.अ. आठौं	१ (आठौं)	स्थायी		९८४३०९६२३०
२	डा.टेकनारायण श्रेष्ठ	मे.अ. आठौं	-	मन्त्रालय करार		९८४९९३११९५
३	डा. जीवन न्यौपाने	मे.अ. आठौं	-	करार	कोम्हिड अस्पताल	
४	युवराज सापकोटा	हे.अ. पाचै	१ (५,६,७ ओं)	स्थायी		९८५४०४०४१०
५	लक्ष्मी वि.क.	स्टाफनर्स पाचौं	१ (पाचौं)	स्थायी		९८४५१९८१८३
६	चिनी माया वल	सि.अ.हे.व. छैठौं	३ (४,५,६ ओं)(४ जना कार्यरत १ जना काजमा)	स्थायी		९८५४०४००८५
७	कौशल थापा	अ.हे.व. चौथो		स्थायी		९८५५२५७१४०
८	सन्तोष श्रेष्ठ	अहेव चौथो		करार	सानीमदौ सस्वाके	
९	सरिता श्रेष्ठ	अहेव चौथो		करार	वडिमुहान सस्वाके	
१०	सावित्री श्रेष्ठ	अ.हे.व. चौथो	(४ जना कार्यरत रहेको जसमध्ये १ जना काज र १जना फाजिल)	स्थायी		९८४९९२६६१८
११	मिडमा शेर्पा	सि.अ.न.मी. छैठौं		स्थायी		९७४४००७९९१
१२	शान्ता माझी	सि.अ.न.मी. छैठौं		स्थायी	भलुवाजोर	९८४४१३७२१७
१३	अन्जु कार्की	अ.न.मी.चौथो		स्थायी		९८४४२३४२२५
१४	मिथिला अधिकारी	सि.अ.न.मी. पाचौं		स्थायी	फाजिल	९८४९०३३८००
१५	करिष्मा कार्की	स्टाफ नर्स पाचौं	३ (४,५,६ ओं) (४ जना कार्यरत रहेको जसमध्ये १ जना काज र १जना फाजिल)	करार		९८४९८९७९८३
१६	श्रेष्ठा दाहाल	स्टाफ नर्स पाचौं		करार	१५ शैया अस्पताल	९८४४२४४७५७
१७	जश्मिन श्रेष्ठ	स्टाफ नर्स पाचौं		करार	१५ शैया अस्पताल	९८६०६७४९९९
१८	वृन्दा के.सी.	स्टाफ नर्स पाचौं		करार	कोम्हिड करार	
१९	मन्दिरा वुढाथोकी	स्टाफ नर्स पाचौं	१ ल्या. टे. पाचौको दरवन्दी (४ जना कार्यरत मध्ये १ जना फाजिल र २ करार)	करार	कोम्हिड करार	
२०	समिता रिमाल	अ.न.मी. चौथो		करार		९८४४०४४०६६
२१	संजय कुमार साह	ल्या.अ. छैठौं		स्थायी		
२२	संजिव कुमार भगत	ल्या.अ. चौथो		फाजिल		९८४९२१५७५४
२३	विनिता काफले	ल्या.अ. चौथो	करार			९८४४०४३५७५
२४	गायत्री खत्री	ल्या.टे. पाचौं		करार	१५ शैया अस्पताल	९८६१८४५१८८
२५	विश्वराम वुढाथोकी	का.स.श्रेणीविहिन	२	स्थायी		९७४४०४६५६२
२६	मिन वहादुर खत्री	का.स.श्रेणीविहिन		स्थायी		९७४४०१५६०५
२७	राधा माझी	का.स.श्रेणीविहिन	करार			९८४४४३९१७१
२८	सुकुमाया वि.क.	का.स.श्रेणीविहिन		करार	१५ शैया अस्पताल	९८६६४३३९५७
२९	गोरे माझी	पाले	करार		१५ शैया अस्पताल	९८६७०६०८२५
३०	चन्द्र कुमार तामाङ	पाले		करार	१५ शैया को अस्पताल	

सि.नं.	कर्मचारीकोनामावली	पद	स्थायी दरवन्दी	भर्ना प्रकृया	दरवन्दी भएको संस्था	सम्पर्क नं.
३१	मखमालि माझी	का.स.श्रेणीविहिन		डोरहाजिर	कोभिड ५ वेड अ. करार	

२. गेलु प्राथमिक स्वास्थ्यकेन्द्र, मन्थली-१२

सि.नं.	कर्मचारीकोनामावली	पद	स्थायी दरवन्दी	भर्ना प्रकृया	दरवन्दी भएको संस्था	सम्पर्क नं.
३३	डा.निशान्त भण्डारी	मे.अ. आठौं	१ (आठौं)	स्थायी		९८५१२४४३००
३४	सुपना मोक्तान	हे.अ. पाचौं	१(५,६,७ आँ)	स्थायी		९८४३७४७५१०
३५	अणु के.सी.	स्टाफनर्स पाचौं	१(५,६,७ आँ)	करार		
३६	सुमित्रा खत्री	अ.हे.व. चौथो	३	स्थायी		
३७	डिल्ली वहादुर खत्री	अ.हे.व. पाचौं		स्थायी		९८४१२४९४६५
३८	सरस्वती कार्की	सि.अ.न.मी. पाचौं	३	स्थायी		९८४४२६२४८५
३९	लक्ष्मी अधिकारी	अ.न.मी. चौथो		स्थायी		९८६३९७७९१९
४०	अप्सरा के.सी.	अ.न.मी. चौथो		स्थायी		९८४४२८५७२०
४१	संजय रजक	ल्या.टे. छैटौं	१	स्थायी		
४२	हरिशरण खत्री	का.स.श्रेणीविहिन	२	करार(दरवन्दि)		
४३	अनिसा तमाड	का.स.श्रेणीविहिन		करार(दरवन्दि)		

३. फुलासी स्वास्थ्य चौकी, मन्थली-१३

४४	सुरेन्द्र कुमार साह	अ.हे.व. चौथो	१	स्थायी		९८६४११८९९१५
४५	श्याम कृष्ण चौहान	अ.हे.व. पाचौं	१	स्थायी		९८४५७५८८००
४६	प्रेम माया बोहरा	सि.अ.न.मी. पाचौं	१	स्थायी		९८४४२४७९२०
४७	विन्दा खत्री	सि.अ.न.मी.पाचौं	१	स्थायी		९८४४०००५७६
४८	शंकर पाल्पाली	का.स. श्रेणीविहिन	१	स्थायी		
४९	सिर्जना भण्डारी	का.स. श्रेणीविहिन		करार	वर्किङ सेन्टर	

४. . चनखु स्वास्थ्य चौकी, मन्थली-१०

५०	सरोज कुमार शर्मा	अ.हे.व. चौथो	१	स्थायी		९८६६११५१७
५१	रविध्वज खत्री	अ.हे.व. पाचौं	१	स्थायी		९७४४०४२८७९
५२	कुङ्गा डोल्मा तमाड	अ.न.मी. पाचौं	१	स्थायी		९७४४०४१२१६
५३	कुन्ता समाल	का.स.	१	करार(दरवन्दि)		

५. पुरानागाउँ स्वास्थ्य चौकी, मन्थली -९

५४	राजकुमार आरण	ज.स्वा.नि. छैटौं	१	स्थायी		९८५४०४०९९९
५५	सन्जय कुमार मण्डल	अ.हे.व. चौथो	१	स्थायी		९८५०२३९३२०
५६	रुपा के.सी.	अ.न.मी. चौथो	१	स्थायी		९८४४२३३८००
५७	अस्मिता मोक्तान	अ.न.मी. चौथो	१	स्थायी		९८४१६४८२६४

५८	ममिता गिरी	का.स. श्रेणीविहिन	१	करार(दरवन्दि)		
६०	शान्ती वलम्पाखी	का.स. श्रेणीविहिन		करार		

६. चिसापानी स्वास्थ्य चौकी, मन्थली -८

६१	वल वहुदुर के.सी.	हे.अ. पाचौं	१	स्थायी		९८४३४५३९७९
६२	सौगात माझी	अ.हे.व. चौथो	१	स्थायी		९८४४०४४०२८
६३	श्री सरिता चौधरी	अ.हे.व. चौथो		स्थायी		
६४	अर्चना श्रेष्ठ	आ.न.मी. चौथो	१	स्थायी		९८४९९३६४९५
६५	राधा श्रेष्ठ	आ.न.मी. पाचौं	१	स्थायी		९८६९००८६४८
६६	विष्णु कुमार कर्मचार्य	का.स.	१	करार(दरवन्दि)		

७. भटौली स्वास्थ्य चौकी, मन्थली -७

६७	राम प्रसाद प्रसाई	ज.स्वा.नि. छैटों	१	स्थायी		९८४४२८२६७७
६८	नमिता मैनाली	अ.हे.व. पाचौं	१	स्थायी		९८६००७३००९
६९	केशर कुमारी पौडेल	अ.हे.व. चौथो	१	स्थायी		९८४४२३२५३४
७०	सुलोचना खडका	आ.न.मी. चौथो	१	स्थायी		९८४९६००३८१
७१	मन्दिरा प्रसाई	आ.न.मी. पाचौं	१	स्थायी		९८४४१४२७२८
७२	सानुमाया श्रेष्ठ	का.स.श्रेणीविहिन	१	डोरहाजिर		

८. भलुवाजोर स्वास्थ्य चौकी, मन्थली -६

७३	नविन ढुङ्गेल	हे.अ.पाचौं	१	स्थायी		९८६००७३००९
७४	कमला थापा	सि.अ.न.मो पाचौं	१	स्थायी		९८४४२३२५३४
७५	पुष्पा थापा	आ.न.मी. चौथो		स्थायी	फाजिल,अध्ययन विदा	९८४९६००३८१
७६	उमेश थापा	का.स.श्रेणीविहिन	१	डोरहाजिर		

९. सालु स्वास्थ्य चौकी, मन्थली -४

७७	रमेश रसाईली	हे.अ. पाचौं	१	स्थायी		९८६०४९९८०३
७८	श्यामवली महतो	अ.हे.व. चौथो	१	स्थायी		९८४४०३६१९५
७९	यसोदा दाहाल	सि.अ.न.मी. छैटों	१	स्थायी		९७४४०२३५६१
८०	सन्चिता अधिकारी	आ.न.मी. चौथो	१	स्थायी		९८५१२२५२१४
८१	लिला श्रेष्ठ	का.स. श्रेणीविहिन	१	डोरहाजिर		
८२	रुक्मा तामाङ	का.स. श्रेणीविहिन		करार		वडा मार्फत

१०. सुनारपानी स्वास्थ्य चौकी, मन्थली -५

८३	टिकाराम मगर	सि.अ.हे.व. पाचौं	१	स्थायी		९८४४०७६०७५
८४	गंगा थापा	अ.हे.व. चौथो	१	स्थायी		९८४९८७८०६३
८५	भवानी थापा	सि.अ.न.मी.पाचौं	१	स्थायी		९८४४०४३९९८

८६	कमला नेपाली	सि.अ.न.मी.पाचौं	१	स्थायी		९८६८९९३१०४
८७	खोपेन्द्र भुजेल	का.स. श्रेणीविहिन	१	करार		
८८	निरमाया कार्कीखड्का	का.स श्रेणीविहिन.		करार(दरवन्दि)		

११ कठजोर स्वास्थ्य चौकी, मन्थली -२

८९	दिपेश कुमार मण्डल	अ.हे.व. चौथो	१	स्थायी		९८६४०२८९४६
९०	प्रदिप महतो	अ.हे.व. चौथो		स्थायी	गेलु प्रा.स्वा	
९१	पुन्यवती अधिकारी	अ.न.मी. पाचौं	१	स्थायी		९८४४३१९२१५
९२	सुप्रभा कार्की	अ.न.मी. चौथो	१	स्थायी		९८४४०९५९४७
९३	रामनारायण श्रेष्ठ	का.स.श्रेणीविहिन	१	स्थायी		
९४	मन्जु श्रेष्ठ	का.स.श्रेणीविहिन		करार	ठाँटी आस्वाके	
९५	यशोदा अधिकारी	का.स.श्रेणीविहिन	१	करार		

१२ गैराथोक शहरी स्वास्थ्यकेन्द्र, मन्थली -४

९६	अमृत कुमार श्रेष्ठ	अ.हे.व. चौथो	१	स्थायी	सालु स्वा. चौकी	९८४४१९९२०४
९७	विनिता श्रेष्ठ	का.स.श्रेणी विहिन	१	करार		

१३ सानीमदौ शहरी स्वास्थ्यकेन्द्र, मन्थली -१

९८	वसन्ती खड्का	अ.न.मी. चौथो	१	करार		९८६०२९४६४६
९९	सिता न्यौपाने	का.स. श्रेणीविहिन	१	करार		

१४ टेकनपूर शहरी स्वास्थ्यकेन्द्र, मन्थली -२

१००	शारदा चौलागाई	अ.न.मी. चौथो	१	करार		९८६०४८९३८३
१०१	सावित्री कार्की	का.स. श्रेणीविहिन	१	करार		

१५ ठाँटी शहरी स्वास्थ्यकेन्द्र, मन्थली -३

१०२	रशिमता अधिकारी	अ.न.मी. चौथो	१	करार		९८६१६६२५०८
१०३	शम्भु प्रसाद भट्टराई	का.स. श्रेणीविहिन	१	स्थायी	कठजोर स्वाचौकी	९८४४२३४०००
१०४	विवेक रोक्का	का. स. श्रेणीविहिन		करार		

१६ भोर्लाङ्गाड शहरी स्वास्थ्यकेन्द्र, मन्थली -११

१०५	गायत्री थापामगर	अ.न.मी.चौथो	१	करार		९८६३६७४३५१
१०६	अस्मिता थापामगर	का.स.श्रेणीविहिन	१	करार		

१७ सिक्राल शहरी स्वास्थ्यकेन्द्र, मन्थली - १२

१०७	अनिल वुढाथोकी	अ.हे.व. चौथो	१	करार		९८४५६६७३८२
१०८	देवी खड्का	का.स.श्रेणीविहिन	१	करार		
१०९	सुमी खड्का	का.स.श्रेणीविहिन		करार	वडामार्फत	

१८ पोखरी आधारभूल स्वास्थ्यकेन्द्र, मन्थली - १४

११०	नविन कुमार लामा	अ.हे.व. चौथो	१	करार		९८६३९२८९५९
१११	सरिता तमाङ	अनमी चौथो	१	करार		
११२	वावुलाल तमाङ	का.स.श्रेणीविहिन	१	करार		

१९ वाहनचुरा शहरी स्वास्थ्यकेन्द्र, मन्थली - ९

११३	महेश कुमार श्रेष्ठ	अ.हे.व. चौथो	१	करार		९८६०६२८६३८
११४	सरिता थापामगर	का.स.श्रेणीविहिन	१	करार		

२० वडिमुहान शहरी स्वास्थ्यकेन्द्र, मन्थली - ७

११५	राधा कार्की	अ.न.मी. चौथो	१	करार		९८६४०२७७६७
११६	राधिका पाण्डे	का.स.श्रेणीविहिन	१	करार		

२१ मानेडाँडा शहरी स्वास्थ्यकेन्द्र, मन्थली - ६

११७	सुमित्रा आलेमगर	अ.हे.व. चौथो	१	करार		९८४४२३१२०३
११८	अप्सरा वुढाथोकी	का.स.श्रेणीविहिन	१	करार		

२२ वेतिनी शहरी स्वास्थ्यकेन्द्र, मन्थली - ६

११९	सुमित्रा श्रेष्ठ	अ.हे.व.		स्थाइ	भलुवाजोर दरवन्दी	९८४४३२३३३२
१२०	राजु प्रधान	का.स.	१	स्थायी	मनपा दरवन्दी	

२३ चिसापानी आयुर्वेदकेन्द्र, मन्थली - ८

१२१	गणेश चौधरी	कविराज पार्चो	१	करार		
१२२	दिपक कुमार श्रेष्ठ	वैद्य चौथो	१	करार		
१२४	विश्व कुमार श्रेष्ठ	का.स. श्रेणीविहिन	१	स्थायी		
१२५	राजकुमार श्रेष्ठ	का.स. श्रेणीविहिन	१	स्थायी		

२४ विद्यालय नर्स

१२६	मञ्जु अधिकारी	विद्यालय नर्स	१	करार	मन्थली मा.वि.	
१२७	अस्मिता फुँयाल	विद्यालय नर्स	१	करार	निलकण्ठेश्वर मा.वि.	
१२८	समिता घिसिङ	विद्यालय नर्स	१	करार	सेतीदेवी मा.वि. सालु	

घ नगरपालिकावाट प्रदान गरिने सेवाहरू

सामान्य कर्मचारी तथा सामाजिक विकास महाशाखा

- जिल्ला स्थित विषयगत कार्यालय तथा गैर सरकारी संस्थाहरुसँग समन्वय, सहकार्य र साझेदारी प्रवर्द्धन गर्ने ।
- संघ तथा प्रदेश अन्तर्गत योजनाको लक्ष्य, नीति, उद्देश्य तथा नगरको आवश्यकता अनुरूप नगरको दीर्घकालिन, आवधिक तथा वार्षिक योजना तर्जुमा कार्यमा आवश्यक सहयोग गर्ने ।
- नगर कार्यपालिका अन्तर्गत विषयगत शाखा, उपशाखा, वडाहरुको अनुगमन गरी सुधारका लागि सुझाव कार्ययोजना सहित नगर कार्यपालिका तथा नगर सभाका समिति/ उपसमिति समक्ष प्रतिवेदन पेश गर्ने ।
- नगर कार्यपालिकाको वैठक र सो अन्तर्गतका समिति र उपसमितिका वैठकहरुमा आवश्यक समन्वय र सहकार्य गर्ने ।
- नगरपालिका भित्रका सबै संघ प्रदेश अन्तर्गतका परियोजनाहरुको सम्पर्क विन्दुको रूपमा कार्य गर्ने ।
- घ वर्गका निर्माण व्यवसायी, गैर सरकारी संस्था, सहकारी आदि संघ सम्बन्धी तथा फर्महरुलाई नियमानुसार इजाजत पत्र दिने ।
- नगर शिक्षा समितिको सदस्य सचिवको रूपमा कार्य गर्ने र नगरको शिक्षा तथा खेलकुद विकासका लागि आवश्यक कार्य योजना वनाई समिति र कार्यपालिकामा पेश गर्ने प्रस्ताव तयार गर्ने भएका निर्णयहरु कार्यान्वयन गर्ने गराउने ।
- संघ र प्रदेश अन्तर्गतका सशर्त कार्यक्रमहरु र परियोजना अन्तर्गतका कार्यहरुमा आपसी समन्वय र सहयोग गर्ने ।
- महाशाखा अन्तर्गतका शाखा, उपशाखा तथा इकाईहरु, आर्थिक प्रशासन र योजना शाखासँग आवश्यक समन्वय र सहजीकरण गर्ने ।

जनशक्ति व्यवस्थापन तथा वडा समन्वय शाखा

- नगरपालिका र अन्तर्गतका कर्मचारी प्रशासन, व्यवस्थापन, समन्वय र अनुगमन सम्बन्धी कार्य गर्ने ।
- कर्मचारीहरुको आवश्यक क्षमता विकास सम्बन्धी कार्यक्रमको सञ्चालन गर्ने ।
- महाशाखासँग समन्वय गरी आफ्नो शाखा अन्तरगतका कार्ययोजना अनुरूप कार्यक्रम कार्यान्वयन गरी तोकिएको समयमा प्रगति विवरण पेश गर्ने ।
- नगरपालिकाको बेठक सभा समारोह दिवस आदिको व्यवस्थापन तथा निर्णय लेखन तथा अभिलेखहरु सुरक्षित राख्ने ।
- नगरपालिकाबाट भए गरेका निर्णय/सूचना/परिपत्र लगायत महत्वपूर्ण सूचनाहरु पत्राचार एवं IT सँग समन्वय गरी media, website, facebook लगायतमा सार्वजनिक गर्ने ।
- नगरपालिकाको वार्षिक तथा आवधिक योजना तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य गर्ने ।
- शाखासँग सम्बन्धित समिति, उपसमिति, कार्यक्रमहरुको सम्बन्धी कार्य गर्ने ।
- बजार अनुगमन सम्बन्धी तोकेको मापदण्ड र निर्देशिका बमोजिम कार्य गर्ने ।
- सुशासन इकाईको कामकाज गर्ने ।

- कार्यालयका कर्मचारीहरुको कार्य सम्पादन सम्बन्धी कार्य, कर्मचारी र जनप्रतिनिधिहरुको सम्पत्ति विवरण अद्यावधिक सम्बन्धी कार्य गर्ने ।
- नगरप्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृत र महाशाखाले तोकेका अन्य कार्यहरु गर्ने ।

सूचना प्रविधि इकाई

- Word, Excel, Powerpoint जस्ता सफ्टवेयरको प्रयोग गरी दैनिक कार्यसम्पादन गर्दा समस्यामा परेका कर्मचारीहरुलाई सहजाऊकरण गर्ने ।
- कार्यालयको आधिकारिक ईमेलमा आएका पत्रहरु सम्बन्धित शाखाहरु प्रमुख प्रशासकीय / अधिकृतलाई जानकारी गराउने ।
- कार्यालयको वेव, फेसबुक, साइट पेज आदि मा सूचना प्रविष्ट गरी जनसमुदाय माझ सम्प्रेशन गर्ने ।
- कार्यालयमा आयोजना हुने हरेक कार्यक्रममा सहभागी भइ आयोजक / सहभागीहरुलाई आवश्यक टेक्निकल सहायता गर्ने ।
- विभिन्न मन्त्रालयका सूचना अधिकारीहरुसँग आवश्यक समन्वय गरी कार्यालयबाट सम्प्रेशन हुने सूचनालाई चस्त दुरुस्त बनाउन मद्दत गर्ने ।
- सूचना अधिकारीको सहायक कर्मचारीको रूपमा कार्य गर्ने ।

आर्थिक प्रशासन शाखा

- भुक्तानीका कार्य ।
- राजश्व र करहरु दाखिला ।
- धरौटीको अभिलेख प्रविष्ट तथा फिर्ता ।
- पेशकी प्रदान र फर्छैट ।
- वित्तीय प्रतिवेदन तयारी, सम्प्रेषण र प्रोवोधीकरण ।
- सार्वजनिक खरिद कार्यमा परामर्श सेवा प्रदान ।
- कर्मचारीहरुको वीमा, सञ्चय कोष र नागरिक लगानी कोष दाखिला तथा विवरण अद्यावधिक ।
- विभिन्न कोष तथा खाताको सञ्चालन ।
- विभिन्न शाखा तथा निकायहरुमा वित्तीय विवरण सम्बन्धी सूचना प्रदान र सम्प्रेषण ।
- प्रचलित कानुन वमोजिम समग्र आर्थिक प्रशासन सम्बन्धी अन्य सेवाहरु प्रदान ।
- आन्तरिक तथा वाह्य लेखा परीक्षण गर्न/ गराउन लेखा उत्तरदायी अधिकृतलाई सहयोग

राजश्व उप शाखा

- नगरपालिकामा प्राप्त हुने दैनिक कर तथा शुल्क संकलन गर्ने
- राजश्व सम्बन्धी नीति तर्जुमामा सहयोग गर्ने
- राजश्व वार्षिक लक्ष्य निर्धारणमा कार्यालय प्रमुख, राजश्व परामर्श समितिलाई सहयोग गर्ने
- राजश्व संकलन सम्बन्धी क्षेत्रहरुको पहिचान गरी राजश्व परामर्श समिति समक्ष पेश गर्ने
- उद्योग व्यवसाय सञ्चालन अनुमति तथा नविकरण सम्बन्धी कार्य गर्ने
- निर्माण व्यवसायीहरुको इजाजत पत्र दर्ता तथा नविकरण सम्बन्धी कार्य गर्ने

- राजश्व सम्बन्धी अन्य कार्यहरु गर्ने
- राजश्व परामर्श समितिको वैठक सञ्चालनमा सहयोग गर्ने ।
- राजश्व संकलनका क्षेत्रहरुको पहिचान गरी राजश्व परामर्श समिति समक्ष पेश गर्ने ।
- विभिन्न समय राजश्व नियन्त्रण गर्ने नियमित अनुगमन कार्यको व्यवस्थापन गर्ने ।
- नगरपालिकाको आन्तरिक आयश्रोतको गुणात्मक विकासको आवश्यक अनुसन्धान, विश्लेषण प्रतिवेदन जस्ता कार्यको व्यवस्थापन गर्ने
- राजश्व चुहावट नियन्त्रण सम्बन्धी अध्ययन, विश्लेषण गरी सो सम्बन्धी योजना तर्जुमा र कार्यान्वयनमा सहयोग गर्ने
- नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र राजश्व शाखा प्रमुखको निर्देशन बमोजिम कार्यहरु गर्ने
- आन्तरीक आय ठेकका व्यवस्थापन गर्ने

आन्तरिक लेखा परीक्षण तथा वेरुजु फछौट उप शाखा

- आन्तरिक लेखा परीक्षण तथा प्रतिवेदन तयार गर्ने
- आलेप बेरुजुहरुको लगत राख्ने तथा फछौट
- सहकारी दर्ता, सुचारीकृत / अद्यावधिक गर्ने
- सहकारीको खाता सञ्चालन सिफारिस लगायत अन्य सिफारिसहरु तयार गर्ने
- सहकारी सँग सम्बन्धित अन्य कार्यहरु

कानून शाखा

- नगरपालिकाबाट निर्माण हुने र परिमार्जन गर्नु पर्ने ऐन कानुनको मस्यौदा तयार गर्ने।
- नगरपालिका विरुद्ध विभिन्न अदालत वा अन्य न्यायिक निकायमा परेका उजुरीहरुको प्रतिउत्तर, लिखित जवाफ तयार गर्ने, वहस पैरवी गर्ने ।
- कार्यालयबाट भएका कार्य सम्पादनका विरुद्ध अखित्यार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा परेका उजुरी गुनासोको जवाफ लेखनमा सहजीकरण ।
- न्यायिक समितीबाट सम्पादन हुने कार्यहरु तथा निर्णय लेखन, आदेश लेखन, राय लेखन आदिमा सहयोग गर्ने र फैसला, निर्णय कार्यान्वयनमा सहयोग गर्ने ।
- कार्यालयको दैनिक कार्य सम्पादनमा आवश्यकताका आधारमा कानुनी राय परामर्श उपलब्ध गराउने।
- कार्यपालिकाको विधेयक समिति र नगरसभाको विधायन समितिका कार्यमा सहजीकरण गर्ने।
- संघ प्रदेश र स्थानीय तहको कानुनको विषयगत समन्वय र सहकार्य गर्ने।

आर्थिक विकास शाखा

• कृषि विकास उप शाखा

- कृषि प्रसार तथा उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन ।

- कृषि बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक सेवा टेवा, कृषकहरुको क्षमता अभिवृद्धि, अनुगमन र नियमन ।
- प्राकृतिक प्रकोप तथा महामारी रोग र कीराको नियन्त्रण ।
- कृषि वातावरण संरक्षण, प्राङ्गारिक खेती तथा मल र जैविक विविधताको संरक्षण तथा प्रवर्द्धन ।
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण ।
- स्थानीयस्तरमा तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली ।
- कृषि बीमा र कर्जा सहजीकरण ।
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन ।
- कृषि सामाग्री, बीउ विजन, मलखाद र रसायन तथा विषादीहरुको आपूर्ति, उपयोग र नियमन ।
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरुको समन्वय, व्यवस्थापन र नियमन ।
- स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण ।
- स्थानीयस्तरका स्रोत केन्द्रहरुको विकास र व्यवस्थापन
- कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य ।

पशु विकास उप शाखा

- पशुपन्धौहरुको उपचार सेवा मेडिकल उपचार), गाईनोकोलोजि उपचार आदिउपलब्ध (।
- प्रयोगशाला सेवा, (गोबर, रगत, पिसाव, छाला परीक्षण आदिसन्चालन (।
- माईनर सर्जिकल सेवा बोका), रांगा, गोरु, थुमा आदिको बन्ध्याकरण, पिलो, सिस्ट चिरफार(सञ्चालन ।
- पशुपन्धौहरुको खोप सेवा र प्राविधिक परार्मश सेवा उपलब्ध ।
- भैसी /गाई बाखामा कृत्रिम गर्भधान कार्यक्रम सन्चालन गर्ने।
- पशु सेवा प्रसार तथा अनुसन्धान बाट निस्केका नयां प्रबिधिहरुको बारेमा कृषकहरुलाई जानकारी प्रदान ।
- कृषकस्तर तालिम तथा स्कुल शिक्षा कार्यक्रम सञ्चालन ।
- पशुपन्धौ बीमा गर्ने, कृषकहरुलाई पशु बीमा गराउन प्रोत्साहित ।
- समुह गठन तथा परिचालनमा सहयोग ।
- पशुहरुको आहारामा प्रयोग हुने घांस तथा घांसेबालीहरुको उन्नत विजु तथा बेर्ना सेट्सहरु
- अनुदानमा उपलब्धता ।
- जीविकोपार्जन मुखि पशुपालन पद्धति लाई व्यवसायीकरण गर्नमा सहयोग ।
- पशुपन्धौ फार्म दर्ता तथा नवीकरण गर्न गराउन सहयोग ।
- पशुपन्धौहरुको गोठ खोर निर्माणमा प्राविधिक सहयोग/।
- संघीय, प्रदेश र यस कार्यालयको स्वीकृत कार्यक्रमहरु समयमा सञ्चालन ।
- पशु सेवा कार्यक्रमहरुको कार्य योजना निर्माण कार्यान्वयन र अनुगमन निरीक्षण ।
- यस नबाट अ .पा.न्यत्र निकाशि भई जाने पशुपन्धौ तथा पशु जन्य पर्दाधरुहरुको ढुवानी सिफारिस ।

- पशु औषधि पसल, मासु पसल, दाना पसल तथा दाना उघोगहरु, पशुपन्धी फार्म, ह्याचरी
- डेरी उघोगहरुको समय समयमा अनुगमन निरीक्षण गरि नियमन र प्रतिवेदन सम्प्रेषण ।
- पशुहरुको महामारी रोगहरुको बारेमा सुचना प्रवाह गर्ने, रोग देखा परेमा नियन्त्रण ।
- मासिक, चौमासिक, बार्षिक प्रगति प्रतिवेदन पेश गर्ने ।
- पशु सेवा संग अन्य सम्बन्धित कार्यहरु ।

उद्धम विकास,

- उद्घम बिकासका लागि सामाजिक परिचालन ।
- उद्घमशिलता तथा सीप बिकास तालिम सहजीकरण ।
- एड्भान्स सीप विकास तालिम सञ्चालन ।
- व्यवसायिक परामर्श सेवा उपलब्धता ।
- लघु उद्यमी समुह निर्माण तथा बजारीकरणमा सहयोग

समाज कल्याण शाखा

शिक्षा, युवा तथा खेलकुद शाखा

- प्रारम्भिक बाल शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, खुला तथा बैकल्पिक शिक्षा, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन
- सामुदायिक तथा संस्थागत विद्यालय एवम् मातृभाषामा शिक्षा दिने विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन
- सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन
- विद्यालय नामाकरण
- शिक्षक तथा कर्मचारीहरुको नियमित तलब भत्ता निकासा
- संघीय सशर्त, प्रदेश सशर्त तथा आन्तरिक स्रोतबाट विद्यालयहरुका लागि स्वीकृत कार्यक्रमहरुको कार्यान्वयन
- विद्यालयहरुको नियमित अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषण
- शिक्षक तथा कर्मचारीहरुको क्षमता विकास कार्यक्रम संचालन
- विद्यालयहरुमा खेलकुदका कार्यक्रम संचालन
- शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन
- आधारभूत तह कक्षा ८, कक्षा ५ र कक्षा ३ को परीक्षा संचालन, उत्तरपुस्तिका संकलन, परीक्षण, नतिजा प्रकाशन, विश्लेषण तथा पृष्ठपोषण
- विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन
- स्थानीय पुस्तकालय र बाचनालयको सञ्चालन तथा व्यवस्थापन
- विद्यालय नक्साङ्कन, समायोजन, शिक्षक दरवन्दी मिलान तथा वन्द भएका विद्यालयको सम्पति अभिलेख, व्यवस्थापन तथा संरक्षण

- शिक्षक तथा कर्मचारीहरुको अभिलेख व्यवस्थापन
- अतिरिक्त शैक्षिक कार्यक्रमको सञ्चालन
- समग्र शैक्षिक कार्यक्रमहरुको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन, आदि ।

स्वास्थ्य शाखा

- खोप, पोषण, प्रजनन् स्वास्थ्य, एकिकृत वालरोग व्यवस्थापन, आमा सूरक्षा कार्यक्रम र परिवार नियोजन कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाउने ।
- क्षयरोग, HIV/AIDS, औलो, कालाजार, टाईफाईड, हेपाटाईटिस जस्ता सरुवा रोगको नियन्त्रण र रोकथाम गर्ने व्यवस्था मिलाउने ।
- कुष्टरोग र हातीपाईले जस्ता सरुवा रोगको निवारण गर्ने ।
- व्यक्तिगत र वातावरण सरसफाई वारे जनचेतनामूलक कार्यक्रम संचालन गराई जीवन शैलीमा परिवर्तन गरि स्वास्थ्य प्रवर्धन गर्ने ।
- नियमित विरामी जाँच, आवश्यक उपचार तथा अत्यावश्यक औषधि निशुल्क वितरण गर्ने व्यवस्था मिलाउने ।
- अत्यावश्यक निशुल्क औषधिहरु र सर्जिकल सामाग्रीको व्यवस्था मिलाउने ।
- सरसफाई तथा स्वास्थ्य क्षेत्रवाट निस्काशित फोहोर मैला व्यवस्थापनमा निजी तथा गैसस क्षेत्रसंग सम्बन्ध, सहकार्य र साझेदारी गरि कार्य गर्ने ।
- निजी अस्पताल, पोलिक्लिनिक तथा क्लिनिकको स्थापना र स्तरोन्नती तथा नविकरण गर्ने व्यवस्था मिलाउने ।
- स्वास्थ्य सेवा सम्बन्धि भौतिक, पूर्वाधार विकाश तथा व्यवस्थापन गर्ने ।
- स्वच्छ खानेपानी तथा खाध्यपदार्थको गुणस्तर र वायु तथा वस्तीको प्रदूषण नियन्त्रण र नियमन गर्ने ।
- महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका संगको सहकार्यमा प्रवर्धनात्मक र प्रतिकारात्मक स्वास्थ्य सेवा संचालनको व्यवस्था मिलाउने ।
- औषधिपसल संचालन अनुमति अनुगमन र नियमन गर्न सहयोग गर्ने ।
- स्वास्थ्य सेवाको पहुँच नपुगेको स्थानमा जेष्ठनागरीक, जनरल, विशेषज्ञ, स्वास्थ्य सेवा र UVP Screening /VIA, आँखा रोगको परीक्षण जस्ता शिविर संचालन गर्ने व्यवस्था मिलाउने ।
- लैंगिक हिंसा सम्बन्धि स्वास्थ्य सेवा लगायत एकद्वार रूपमा एकिकृत सेवा दिने व्यवस्था मिलाउने ।
- २४ घण्टे प्रसुति सेवा प्रदान, आकस्मिक प्रसुति शल्यक्रिया तथा नवशिशु स्पाहार सम्बन्धी कार्य संचालनको व्यवस्थापन गर्ने ।
- नगरसभा र कार्यपालिकावाट भएका स्वास्थ्य संग सम्बन्धित निर्णयलाई कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।
- स्थानीय व्यापार वस्तुको माग, आपूर्ति तथा अनुगमन उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियन्त्रणको व्यवस्थापनमा सहयोग गर्ने ।
- आधारभुत स्वास्थ्य सेवावाट बन्चित र स्वास्थ्य सेवा लिन टाढा जानु पर्ने वस्तीहरुमा शहरी स्वास्थ्य केन्द्र संचालनको लागि आवश्यक व्यवस्था मिलाउने ।

महिला बालबालिका तथा समाजकल्याण

- बालसंरक्षण ,सचेतनामुलक, बालउद्धार तथा पुनरस्थापना सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने ।
- बालबालिकाहरुका लागि पारिवारिक तथा सामुदायिक संरक्षण सेवा बालमैत्री स्थानीय शासनको सुनिश्चितता सम्बन्धी कार्ययोजना तर्जुमा कार्यान्वयन तथा अनुगमन गर्ने
- बाल क्लव गठन बालक्लव संजाल गठन तथा दर्ता गरी नियमितरूपमा संचालन तथा परिचालन गर्ने ।
- अपाङ्गता तथा जेष्ठ नागरिकहरुको लागि परिचयपत्र वितरण र उनीहरुको लागि प्रदान गरिने सुविधा तथा सहलियतहरुको पहिचान गरी कार्यक्रम तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने,
- अपाडङ्गता भएका व्यक्तिहरुको लागि आर्थिक सशक्तिकरणका कार्यक्रमहरुको पहिचान, तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने,
- महिला तथा किशोरीका लागि आर्थिक सशक्तिकरण सम्बन्धी कार्यहरु व्यवसायको पहिचान तथा सीप विकास गर्ने व्यवसायिक समूह गठन गर्ने (एक समूह एक व्यवसाय),व्यवसाय सञ्चालन अनुदान)Seed Money), स्थलगत प्राविधिक परामर्श तथा उधमशिलताको विकास र बजारीकरणमा सहयोग गर्ने ।
- महिलाहरुको लागि आर्थिक र सामाजिक ,राजनीतिक, शसक्तिकरण गरी क्षमता विकास गराउने ।
- लैंड्रिंग हिंसा विरुद्धमा सचेतना अभियान संचालन र महिला विरुद्धको हानिकारक अभ्यासको विरुद्धमा कार्यक्रम संचालन गर्ने ।
- अल्पकालिन सेवा केन्द्र स्थापना पिडित महिला बालबालिका र किशोरीहरुको उद्धार संरक्षण तथा पुनरस्थापनामा सहयोग गर्ने ।
- लैंड्रिंग हिंसा निवारण कोष ,आकस्मिक बाल उद्धार कोष स्थापना तथा परिचालन गर्ने ।
- महिला, बालबालिका, जेष्ठ नागरिक अपाङ्गता सम्बन्धी अन्तराष्ट्रिय क्षेत्रीय राष्ट्रिय प्रतिवद्धता र कार्ययोजना सम्बन्धी अभिमुखीकरण तथा कार्यान्वयनमा सहयोग गर्ने ।

पूर्वाधार / भवन ईंजाजत तथा अनुगमन शाखा

- नगरपालिकाको पूर्वाधार विकाससंग सम्बन्धित गुरु योजनाहरु (यातायात, साना सिंचाई, वस्ती विकास, खरिद आदि..) तयार गर्ने ।
- आवधिक नगर विकास योजनाको क्रममा पूर्वाधार सम्बन्धी योजना तर्जुमा गर्न सम्बन्ध तथा सहयोग गर्ने ।
- वार्षिक योजना तर्जुमाको क्रममा ठूला योजनाहरुको सम्भाव्यता अध्ययन गरी योजना तर्जुमा समितिमा पेश गर्ने ।
- वार्षिक योजना, इन्डेन्टरी निर्माण, वार्षिक मर्मत योजना, खरिद योजना तयारी गर्ने गराउने ।
- नगरको आवधिक योजना, सोत नक्सा तयारी, बुलेटिन प्रकाशन आदि तयार गर्न आवश्यक सहयोग गर्ने ।
- नगर स्तरिय योजना तर्जुमा गोष्ठी संचालन गर्न आवश्यक सम्बन्ध तथा सहयोग गर्ने ।
- नगरको पूर्वाधार विकाससंग सम्बन्धित तथ्यांकहरु संकलन गरी अद्यावधिक गर्ने ।
- पूर्वाधार विकाससँग सम्बन्धित **IEE** र **EIA** अध्ययन सम्बन्धी कार्य गर्ने गराउने ।
- स्वीकृत पूर्वाधार योजनाहरु कार्यान्वयनको लागि सर्वेक्षण, डिजाईन, ड्रईङ्ग, लागत अनुमान तयारी गर्ने गराउने
- चालु आर्थिक बर्षको लागि आवश्यक पर्ने निर्माण, वस्तु तथा सेवा खरिद गर्नु पर्ने कार्यको विवरण तयार गर्ने तथा समयमै खरिद प्रक्रिया अगाडी बढाउनकोलागि पेश गर्ने ।
- स्वीकृत नगर विकास कार्यक्रम अनुसार पूर्वाधार विकास सम्बन्धी योजनाहरु कार्यान्वयन गर्ने ।
- ठेक्कावाट गराईने निर्माण कार्यहरुको टेप्डर डकुमेन्ट तयार गर्ने, ठेक्का प्रशासन तथा व्यवस्थापन गर्ने गराउने ।
- उपभोक्ता समिति मार्फत गराईने योजनाहरुको उपभोक्ता समिति गठन गर्न सहजिकरण गर्ने ।
- नगरपालिकावाट संचालित हुने योजना तथा कार्यक्रमहरुको किस्ता निकासा, रनिड तथा अन्तिम विल तयार गर्ने गराउने तथा फरफारक सम्बन्धी कार्यमा सहजिकरण गर्ने ।
- प्रदेश तथा नगर स्तरिय पूर्वाधार विकास कार्याक्रमहरुको कार्यान्वयन गर्ने गराउने ।
- नगरपालिका, प्रदेश सरकार तथा नेपाल सरकारवाट स्वीकृत भएका वार्षिक योजना तथा कार्यक्रमहरुको अभिलेख राख्ने कार्यमा सहजिकरण गर्ने ।
- नगरपालिकालाई हस्तान्तरण भै आएका योजनाहरुको अभिलेख राख्ने र संचालनको व्यवस्था मिलाउने कार्यमा सहजिकरण गर्ने ।
- नगरपालिकावाट संचालन भएका भौतिक विकास योजनाहरुको समय समयमा अनुगमन तथा मूल्यांकन गरी प्रतिवेदन दिने एवम् यस कार्यमा सहजिकरण गर्ने ।
- नगरपालिकामा संचालित पूर्वाधार विकास कार्यक्रमहरुको अभिलेख राख्ने कार्य गर्ने गराउने ।
- नगर विकास योजनाको समिक्षाको क्रममा पूर्वाधार सम्बन्धी योजनाहरुको विवरण प्रस्तुत गर्ने गराउने ।
- पूर्वाधार विकास कार्याक्रमहरुको प्रगति विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने र पठाउन लगाउने ।

- आफू मातहतका कर्मचारीहरुको काम कामवाहीको सुपरिवेक्षण तथा अनुगमन गरी आवश्यक निर्देशन दिने ।
- नगर स्तरको श्रम, ज्याला, भाडा, दरभाउको निर्धारण गर्न सम्बन्धित समिति समक्ष प्रस्ताव तयार गरी पेश गर्ने
- दररेट विश्लेषण तयार गर्ने गराउने
- शाखाबाट पेश भएका टिप्पणीमा आफ्नो राय दिई स्वीकृतिको लागि पेश गर्ने गराउने ।
- पूर्वाधार विकाससँग सम्बन्धित उपभोक्ता समिति तथा समुदाय, निर्माण व्यवसायी एवम् संस्थाहरुको क्षमता विकास सम्बन्धी कार्यक्रम अन्य शाखा संग समन्वय गरी तर्जुमा तथा संचालन गर्ने गराउने ।
- नगरपालिका तथा वडामा कार्यरत प्राविधिकहरुको क्षमता विकासकोलागि तालिम तथा अनुशिक्षण कार्यक्रम अन्य शाखा संग समन्वय गरी आयोजना गर्ने गराउने ।
- नगरपालिकाको पूर्वाधार विकाससँग सम्बन्धित विषयगत समितिको सचिवालयको कार्यहरु गर्ने गराउने
- नगरपालिकामा रहेका पुराना कागजात धूल्याउने र धूल्याउन सहयोग गर्ने ।
- पूर्वाधार विकास सम्बन्धी योजनाहरु समयमै तयार गरी स्वीकृत गराउने ।
- स्वीकृत वार्षिक कार्यक्रम अनुसारका पूर्वाधार विकास सम्बन्धी योजना तथा कार्यक्रमहरु तोकिएको समयमै कार्यान्वयन गर्ने ।
- पूर्वाधार विकास सम्बन्धी योजनामा तोएिको मापदण्ड अनुरूप कामको गुणस्तर कायम गर्ने गराउने ।
- स्वीकृत वार्षिक कार्यक्रम अनुसारका पूर्वाधार विकास सम्बन्धी योजना तथा कार्यक्रमहरुको प्रगति विबरण तयार गरी समयमै सम्बन्धित निकायमा पठाउने ।
- शाखाको जिम्मामा रहेका फाईलहरु, प्रशिक्षण सामग्रीहरु, प्रतिवेदन, तथा अन्य सम्पत्तिको दुरुस्त र उपयुक्त व्यवस्था गर्ने तथा सरुवा हुँदा आफु जिम्मा रहेका सामग्रीहरु बरबुझारथ गर्ने गराउने ।
- पूर्वाधार विकास सम्बन्धी आयोजनाहरुको सार्वजनिक परिक्षण गर्न उपभोक्ता समितिहरु तथा निर्माण व्यवसायीहरुलाई सहजीकरण गर्ने
- भवन निर्माण अनुमती तथा नक्शा पास का कार्य गर्ने ।
- पूर्वाधार विकास र भवन निर्माण तथा नक्शा पास सँग सम्बन्धित स्थानीय मापदण्डहरुको निर्माण तथा कार्यान्वयन गर्ने ।
- वस्ती विकास, भवन निर्माण इजाजत, नक्शा पास एवम् स्वीकृती तथा नियमन र फोहोरमैला व्यवस्थापन सम्बन्धि कार्य गर्ने गराउने ।
- वस्ती विकास तथा भवन निर्माण सम्बन्धी कार्यमा सहयोग गर्ने ।
- आवश्यकता अनुसार सरकारी, सार्वजनिक तथा व्यक्तिगत भौतिक संरचनाहरुको मूल्याङ्कन गर्ने गराउने ।
- नगरपालिकाको यान्त्रिक उपकरणहरु संचालन गर्ने र सोवाट भए गरेका कामको अभिलेख राख्ने लगाउने ।
- नगरपालिका स्थित सरकारी कार्यालयहरुलाई भौतिक पूर्वाधार निर्माणमा प्राविधिक सहयोग आवश्यक भएमा उपलब्ध गराउने ।
- नगरपालिकाको भौतिक सामग्री तथा अचल सम्पत्तिको मर्मत सम्भार तथा सुरक्षा सम्बन्धी कार्यमा

सहयोग तथा सहजिकरण गर्ने ।

- मातहतका कर्मचारीहरुको सरुवा, काज र मनोनयनका लागि सिफारिश तथा राय उपलब्ध गराउने ।
- शाखाको काममा वाधा नपुग्ने गरी विदा सिफारिश गर्ने र कर्मचारीहरुको आन्तरिक खटन पटन गर्ने ।
- पूर्वाधार विकास सम्बन्धी योजनामा तोएिको मापदण्ड अनुरूप कामको गुणस्तर कायम गर्ने गराउने ।
- अन्तर्गतका कर्मचारीहरुको काम कामवाहीको सुपरिवेक्षण तथा अनुगमन गरी आवश्यक निर्देशन दिने

योजना तथा अनुगमन उपशाखा

- नगर भित्र उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरुको अभिलेख राख्ने ।
- संघ/प्रदेश तथा अन्य निकायवाट नगर सँगको समन्वय र सहकार्यमा संचालन हुने योजनाहरुको उपभोक्ता समिति गठन लगायत विवाद समाधानका लागि वडा कार्यालयहरुमा पत्राचार समन्वय गर्ने ।
- उपभोक्ता समिति मार्फत संचालन हुने योजनाको तोकिएको प्रकृया बमोजिम समझौता, कायदिश उपलब्ध गराउने ।
- योजनाको रनिझङ् विल एवं अन्तिम भुक्तानीका लागि पेश भएका कागजपत्रहरु रुजु गरी भुक्तानीका लागि कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
- संघीय तथा प्रदेश सरकार लगायत संवध निकाय समक्ष वडा स्तरवाट माग भई आएका योजना/कार्यक्रमको प्रकृया पुर्याई सिफारिस पत्र तयार गर्ने ।
- नगर भित्र संचालन भएका योजना/ कार्यक्रमहरुको अनुगमन गराउन समन्वय र सहजीकरण गर्ने ।
- नगर स्तरीय योजना अनुगमन तथा सहजीकरण समितिको सदस्य सचिव भई कार्य गर्ने ।
- नगरको वार्षिक योजना तथा कार्यक्रम तयार गर्न सहयोग गर्ने ।
- वडा स्तरिय योजना तथा कार्यक्रम छनौट/ तयार गर्न वडा कार्यालय र वडा समितिलाई सहजीकरण एवं समन्वय गर्ने ।
- वडा स्तरवाट छनौट/तयार गरी पठाएका योजना तथा कार्यक्रमहरुको एकीकृत अभिलेखीकरण गरी पेश गर्ने ।
- उपभोक्ता समितिहरुलाई नगरको नीति र कानुन बमोजिम योजना संचालन/कार्यान्वयन गर्न अभिमुखीकरण गर्ने ।
- नगर तथा वडामा पूर्व योजना तर्जुमा वैठक संचालन गर्न समन्वय र सहयोग गर्ने ।
- नगरको वार्षिक योजना तथा कार्यक्रम वडा कार्यालय तथा सरोकारवाला निकाय समक्ष पठाउने ।
- भूकम्प पीडित निजी आवास पुन निर्माणको कार्यमा वडा र संवध कार्यालय संग समन्वय गर्ने ।
- पुन निर्माण सम्बन्धी प्रशासनिक कार्य पत्राचार, अभिलेख व्यवस्थापन आदि गर्ने ।
- योजना प्रशासन उप-शाखासँग संवध मासिक, चौमासिक एवं वार्षिक प्रतिवेदन तयार गर्न समन्वय र सहयोग गर्ने ।

- नगर जलस्रोत समितिका सम्बन्धित कार्यहरु ।

विपद् व्यवस्थापन

- फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्यमा सहयोग गर्ने ।
- नगर भित्र हुन सक्ने प्राकृतिक विपत्तिको क्षतिलाई न्यूनीकरण गर्दै उद्धार, राहत वितरण र पुनरोत्थान तथा पुनर्स्थापनाका कार्य गर्ने ।
- नगर भित्र रहेका दमकल, एम्बुलेन्स, सववाहन र व्याकहोलोडरलाई २४ सै घण्टा सुचारू अवस्थामा राख्न आवश्यक व्यवस्थापन गर्ने ।
- वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुसँगको समन्वय र सहकार्यमा वृक्षारोपण, संरक्षण र सम्बद्धनका कार्यक्रमहरु सञ्चालन गरी वातावरण मैत्री नगर निर्माण कार्यमा सहयोग पुर्याउने ।

नगर प्रहरी वल

- वस्तु वा सेवाको दर्ता, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल लगायतका व्यापारिक क्रियाकलापलाई उपभोक्ता मैत्री बनाउन नगरपालिका अन्तर्गत स्थापित वा सञ्चालित उद्योग व्यवसायको दर्ता, नवीकरण, बिल विजक तथा बिक्रीको लागि राखिएका मालवस्तु, नापतौल, गुणस्तर, लेबल, आपूर्ति, आदिको अवस्था बुझ्ने तथा तरकारी, फलफूल, माछा, मासु, मिठाई पसल, डेरी, होटल, लगायतका खाद्य वस्तुको विक्री स्थलको सञ्चालन तोकिएको मापदण्ड अनुसार छ छैन अनुगमन गरी नगरपालिकामा पेश गर्ने ।
- वजार अनुगमन टोलीलाई आवश्यकता अनुसार सहयोग पुर्याउने ।
- देहायमा उल्लेखित क्रियाकलापमा संलग्न भइ नगरपालिकामा प्रतिवेदन पेश गर्ने ।

क) वस्तु वा सेवाको दर्ता, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापन लगायतका व्यापारिक क्रियाकलापको अवस्था,

ख) कालोबजारी, एकाधिकार, (सिण्डिकेट), मिलिमतोपूर्ण भाउ निर्धारण(कार्टेलिड), कृत्रिम अभाव तथा बजार प्रवेशमा अवरोध गर्ने जस्ता गैर प्रतिस्पर्धी व्यापारिक क्रियाकलाप भए/ नभएको,

ग) कुनै वस्तुको अनुचित रूपमा व्यापारिक क्रियाकलाप (मिसावट/गुणस्तरहीन) कम तौल भएको देखिएमा/ भेटिएमा आवश्यकता अनुसार त्यस्ता वस्तु जफत गर्ने, नष्ट गर्ने, कारोबार रोकका गर्ने वा बन्द गर्न सहयोग गर्ने,

घ) कुनै वस्तु तत्काल नष्ट नगरे जनस्वास्थ्यमा असर पर्ने देखिएमा त्यसको जानकारी तुरुन्त नगरपालिकामा गराउने र त्यस्ता वस्तुको नमुना सङ्कलन गरी प्रमाणका रूपमा सुरक्षित राखी अरू प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया पुळ्याई सम्बन्धित व्यवसायी र उपस्थित व्यक्तिहरूको रोहवरमा मुचुल्का गरी वातावरणमा असर नपर्ने गरी नष्ट गर्नु पर्ने प्रक्रियामा सहयोग पुर्याउने,

ड) वस्तु वा सेवा क्षेत्रमा अनुचित व्यापारिक क्रियाकलाप (Unfair Trade Practices) कानुनद्वारा नियन्त्रित वा निषेधित व्यापारिक क्रियाकलाप (Restrictive Trade Practices) र एकाधिकारपूर्ण क्रियाकलाप (Monopolistic Trade Practices) भएको पाईएमा तुरुन्त नगरपालिकामा जानकारी गराउने ।

च) सडक पेटी अतिक्रमित गरी सामान राखिएको, तोकिएको स्थान भन्दा वाहेक जथाभावी सवारी पार्किङ गरिएको लगायतका कार्य गरिएको पाईएमा सो को जानकारी तुरुन्त नगरपालिकामा गराई नगरपालिकाबाट प्राप्त निर्देशन वमोजिम कार्य गर्ने ।

४) वजार व्यवस्थापनसँग सम्बन्धित देहाय वमोजिमको कार्य गर्ने

क) सार्वजनिक आवागमनमा बाधा पुर्याई राखेका निर्माण सामग्री, पसल व्यवसायबाट भएको अवरोध हटाउन लगाउने

ख) नगर क्षेत्रभित्रको फोहरमैला निर्धारित समय र स्थानमा राख्न लगाउने ।

ग) सार्वजनिक जग्गा, वाटो मठ, मन्दिर, ढल, नाला, चोक, पोखरी मिचि कसैले घर कम्पाउण्ड टहरा वा त्यस्तै अन्य निर्माण कार्य गरेको वा व्यक्तिगत रूपले उपभोग गरेको छ, छैन निरीक्षण गरी त्यस्तो कार्य गरेको पाइएमा नगरपालिकामा जानकारी गराउने ।

घ) सार्वजनिक स्थल तथा सडकमा भेटिएका छाडा कुकुर, पशुपंक्षीहरु नियन्त्रण तथा व्यवस्थापनका लागि नगरपालिका लगायतका निकायहरूलाई सहयोग गर्ने ।

ङ) जोखिमपूर्ण घर, पर्खाल, रुखहरु हटाउन सहयोग पुर्याउने ।

च) वडा समिति, टोल सुधार समिति, तथा सामुदायिक प्रहरीसँगको सहकार्यमा सरसफाई, सुरक्षा र सामाजिक विकृति हटाउने कार्य गर्ने गराउने ।

छ) नगरपालिकाको चल, अचल सम्पत्ति, भवन, जग्गा, पार्क, मेशिन, उपकरण आदिको सुरक्षा गर्ने ।

ज) विना अनुमती व्यानर, होडिङ्ग वोर्ड, पोष्टर, पम्पलेट, भित्तेलेखन लगायतका अन्य विज्ञापन सामग्री राखेको पाईएमा नगरपालिकामा जानकारी गराउने ।

५) वजार अनुगमनका क्रममा वजार अनुगमन निर्देशिका २०७५ मा उल्लेखित वजार अनुगमन टोलीका लागि व्यवस्था भएको आचारसंहिताको पूर्ण रूपमा पालना गर्ने ।

परियोजना तर्फ

क प्रधानमन्त्री रोजगार कार्यक्रम

- स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने,
- सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र वितरण गर्ने,
- स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्ने,
- स्थानीय तहभित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्याङ्क सङ्कलन गर्ने, रोजगार नक्साङ्कन गर्ने तथा रोजगारीका अवसरको अभिलेखाङ्कन गर्ने,
- रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने,
- रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने,
- बेरोजगारहरुको ज्ञान, सीप, योग्यता, अनुभव र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने,
- आफ्ना कामकारबाहीको बारेमा नियमित रूपमा सम्बन्धित गाउँ कार्यपालिका तथा नगर कार्यपालिकामा प्रतिवेदन पेशगर्ने,
- ऐन तथा यस नियमावली बमोजिम आफूले गरेका काम कारबाहीको सम्बन्धमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयमा मासिकरूपमा प्रतिवेदन पठाउने,
- आफ्नो कार्यक्षेत्र भित्रबाट वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुका लागि सूचना सम्प्रेषण गर्ने,
- वैदेशिक रोजगार बोर्डबाटउपलब्ध गराइने आर्थिक सहायता वितरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने,
- बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाहि भत्ता वितरण गर्ने ।
- सम्बन्धित स्थानीय तहमा रोजगारी तथा स्वरोजगारी सम्बन्धी कार्य गर्ने अन्य सरकारी निकाय वा त्यस्ता निकायद्वारा सञ्चालित कार्यक्रमसँग समन्वय र सहकार्य गर्ने,
- रोजगार सम्बन्धी सरोकारवालालाई अन्य सेवा प्रदान गर्ने ।

ख. सुरक्षित आप्रवासन कार्यक्रम

- जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र मार्फत सूरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्श सेवा, निःशुल्क कानूनी सहायता र निःशुल्क सीपको लागि सम्पर्क र समन्वय ।
- आप्रवासी कामदार र उनका परिवारहरका लागि मनोसामाजिक परामर्श सेवा प्रदान ।
- आप्रवासी कामदारका परिवारहरुका लागि बित्तीय साक्षरता कार्यक्रम सञ्चालन ।
- समुदाय स्तरमा सूचना तथा परामर्श सेवाको पहुँच अभिवृद्धिका लागि रिटर्न स्वयंसेवक परिचालन ।
- सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी सूचना तथा जानकारी प्रचार प्रसारका लागि रेडियो कार्यक्रम तथा रेडियो सुचना उत्पादन र प्रशारण ।
- सुरक्षित बैदेशिक रोजगारका लागि समुदाय अभिमुखीकरण कार्यक्रम सञ्चालन ।
- बैदेशिक रोजगारमा जान लागेका आप्रवासी कामदारहरुका लागि वृहत अभिमुखीकरण कार्यक्रम सञ्चालन ।
- सुरक्षित वैदेशिक रोजगारका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय तहहरु, पत्रकारहरु, प्रहरीहरु र अन्य सरोकारवालाहरुसँग निरन्तर समन्वय एंव सहकार्य ।

ग. सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण

- व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी, आधुनिक प्रविधिमा आधारित र जनताको पहुँच तथा सहभागितालाई सुनिश्चित गर्न प्रणालीगत सुधारका कार्यक्रमहरु सञ्चालन ।
- व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी बनाई लाभग्राहीको पहुँच विस्तार ।
- सामाजिक सुरक्षा भत्ता वितरणमा जनसहभागिता तथा जवाफदेहिता बढाउने कार्यक्रमहरु सञ्चालन गर्न संस्थागत सुदृढीकरण ।
- सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ ले सबै स्थानीय तहहरुले सम्पूर्ण लाभग्राहीहरुको विवरण MIS Onlineमा प्रविष्ट गर्नुपर्ने, कानुन बमोजिम नाम दर्ता, लगतकट्टा र नवीकरण गर्नुपर्ने तथा बैंकको पहुँच भएका सबै स्थानीय तहले अनिवार्य रूपमा बैंकमार्फत वितरण गर्नुपर्ने व्यवस्थालाई सहजीकरण ।

च. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि

यस नगरपालिकावाट प्राप्त गरिने सेवाहरूको समयावधि र लाग्ने दस्तुर नागरिक वडा पत्रमा उल्लेख गरी आम नागरिकका लागि सूचित गरिएको छ । जुन निम्नानुसार रहेको छ ।

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुऱ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
१.	चिठ्ठी पत्र/निवेदन दर्ता	निवेदनकार्यालय /उपप्रमुख /चिठ्ठी पत्र माथि प्रमुख ,उजुरी , प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछि	नि:शुल्क	तुरन्तै	सम्बन्धित शाखा	दर्ताचिलानी
२.	साधारण सिफारिस	सिफारिसको प्रकृति अनुसारका कागजात सहित निवेदन	रु१०० .	सोही दिन	प्रमुखउपप्रमुख/	प्रशासन
३.	कन्सुलर प्रमाणित	निवेदन प्रमाणित गर्नुपर्ने कागजातको सक्कल र प्रतिलिपी नागरिकताको प्रतिलिपी र आवश्यकता अनुसार सर्जिन मुचुल्का	निशुल्क	तुरन्तै	उपसचिव(प्रा)	पञ्जिकरण
४.	संस्था सूचिकृत / कार्यक्रम स्वीकृत	निवेदन संस्थाको विधानको प्रतिलिपी संस्था दर्तालेखा परीक्षण /करचुक्ता /नविकरण/को प्रतिलिपी संस्था सूचिकृतको लागि सूचिकृत सम्बन्धी कार्यसमितिको निर्णय कार्यक्रम स्वीकृतिको लागि संस्था सूचिकृत भएको पत्र र स्वीकृति माग गरेको कार्यक्रमको विवरण	आर्थिक ऐनबमोजिम	सोही दिन	प्र. प्र. .अ. उपप्रमुख/नगरप्रमुख	आर्थिक विकास / समाजकल्याण
५.	समुह दर्ता ,कृषक ,टोलविकास) महिला ,पशुपालन लगायत सामुदायिक (समुहहरू	निवेदन टोल वस्तीको/भेलाले गरेको समूह दर्ता सम्बन्धी निर्णय विधान २ प्रति नागरिकताको प्रतिलिपी सम्पत्तिकरराजश्व तिरेको रसिद/ जग्गाधनी प्रमाणपूर्जा वडाको सिफारिस	टोलविकास -रु . १००० अन्य समुह रु५००.	सोही दिन	प्र.प्र. अ. वा तोकिएको अधिकृत	सम्बन्धित शाखा/उपशाखा
६.	समुह नविकरण गैसस नविकरण / सिफारिस	निवेदन र निर्णय गत आको प्रगति प्रतिवेदन.व. कर दर्ताकरचुक्ता प्रमाणपत्र/ लेखा परीक्षण प्रतिवेदन	गैसस - कारोबारको आधारमा ,टोल विकास संस्था-रु . १००० र समुह- रु५००.	सोही दिन	प्र.प्र.अ. वा तोकिएको अधिकृत	सम्बन्धित शाखा/उपशाखा
७.	विद्यालय दर्ता/ स्तरवृद्धि बोर्ड) (तथा नीजि	निवेदन गुठी दर्ता प्रमाण पत्रको प्रतिलिपी नागरिकताको प्रतिलिपी	आर्थिक ऐन बमोजिम	१५ दिन	प्र. प्र.अ.	शिक्षा, युवा तथा खेलकुद

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवा आग्राहीले पुऱ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
		नगरपालिकाले तोकेका कागजातहरु जग्गाधनी प्रमाणपूर्जा र नक्सा पास वा वहाल सम्झौतापत्रको प्रतिलिपि विनियम र व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि लेखापरीक्षण प्रतिवेन पाठ्यक्रम तथा शुल्कको विवरण बडा र नजिकका दुइवटा सामुदायिक विद्यालयको सिफारिस				
८.	सरकारी विद्यालय सञ्चालन अनुमती	निवेदन रप्रस्ताव फाराम विद्यालय व्यवस्थापन समितिको निर्णय आफ्नै भवन भएमा सोको जग्गाधनी प्रमाणपूर्जा र नक्सा पासको प्रतिलिपि/वहाल सम्झौता श्रोतको व्यवस्थापन सम्बन्धी कागजातहरु बडा र शिक्षा अधिकृतको शिफारिस दुइवटा सामुदायिक विद्यालयको सिफारिस	पूर्व प्राथमिक - २५००.रु प्राथमिक कक्षा १-५- २००० .रु आधारभूत .रु - ४००० माध्यमिक - ६०००.रु	१५ दिन	प्र.प्र. अ.	शिक्षा, युवा तथा खेलकूद
९.	कक्षा ८ को ग्रेडसिटको प्रतिलिपि	पुरानो सक्कलै ग्रेडसिट विद्यालय र बडाको सिफारिस विद्यार्थीको जन्मदर्ता वा नागरिकता वावुको नागरिकता	रु२५०.	सोही दिन ६) महिना भित्र (पेश गर्नुपर्ने	प्रमुख प्रशासकीय अधिकृत	शिक्षा युवा तथा खेलकूद
१०.	निजी अस्पताल, पोलीक्लिनिक दर्ता/इजाजत	तोकिएको निवेदन फारम कम्पनी दर्ता प्रमाणपत्र तोकिए अनुसार विवरण भेरेको फाराम कर दर्ता/करचुक्ता प्रमाणपत्र बडाको सिफारिस अनुगमन समितिको सिफारिस	दर्ता शुल्क प्रदेश कानुन अनुसार र इजाजत शुल्क सामुदायिकनिजी / ५०००.अस्पताल रु पोलिक्लिनिकनर्सिङ/ ४००० .होम रु	१५ दिन	प्र. प्र. अ.	स्वास्थ्य
११.	विपन्न नागरिक औषधी उपचार सिफारिस	रु१० को टिकट टाँस गरेको निवेदन. अस्पतालको रोग निदानको पत्रसिफारिस/ बडाको विपन्न प्रमाणित सिफारिस पत्र विरामीको जन्मदर्ता नागरिकता/प्रमाणपत्र	निशुल्क	तुरुन्त	प्र. प्र. अ.	स्वास्थ्य
१२.	उद्योग व्यवसायदर्ता / इजाजत	निवेदन बडा कार्यालयको सिफारिस जग्गाधनी प्रमाणपूर्जा र नागरिकता बहालमा भए जग्गाधी/घरधनीसँगको सम्झौता विदेशी नागरिक भए ठेगाना खुल्ने प्रमाण सँधियाहरहरुको सहमति पत्र कर र शुल्क तिरेको रसिद	एकलाख सम्म पुँजिको-१००० , तीनलाख सम्म पूँजीको ३०००, पाँचलाख सम्म पूँजीकी ६०००, पाँचलाख भन्दा बढी	सोही दिन	प्र.प्र. अ.वा तोकिएको अधिकृत	राजशङ्क्व उद्योग/

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवा आग्राहीले पुऱ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
		ब्यवसायिक कार्ययोजना कुखुरा फार्मको हकमा दुरी प्रमाणित कागज पासपोर्ट साइजको ३ प्रति फोटो	भए आर्थिक ऐन अनुसार			
१३.	सम्पत्तिकर	घर जग्गाको सक्कलै जग्गा धनी प्रमाणपूर्जा नयाँ घर बनाएको/तला थप गरेको भए सो प्रमाणपत्रको प्रतिलिपि	आर्थिक ऐन वमोजिम	सोही दिन	राजश्व उपशाखा प्रमुख	राजश्व
		सम्पत्ति कर तिरेको सक्कल रसिद				
		नागरिकताको प्रमाणपत्र				
		बहाल कर	बहाल लिने दिने सम्बन्धी सम्झौतापत्र	१० प्रतिशत		राजश्वउपशाखा प्रमुख
१४.	घर नक्सा पास र अभिलेखिकरण	नागरिकता प्रमाणपत्र जग्गा धनी पूर्जाको प्रतिलिपि, ब्लुप्रिण्ट/ट्रेस मापदण्ड अनुसारको नक्सा (३ प्रति)	• आर्थिक ऐन वमोजिम	प्रकृया सुरु भएको १५ दिन	प्र. प्र. अ. वा तोकिएको अधिकृत	भवन तथा वस्ती विकास
		सम्पत्ति कर तिरेको रसिद				
		तोकिए वमोजिमको नक्सा फारम				
		चार किल्ला प्रमाणित				
		मापदण्ड अनुरूप बाटो भएको वडाको सिफारिस				
		अमिनको रेखाङ्कन प्रतिवेदन				
		वारेश भए वारेसनामाको सक्कल पत्र				
		नक्सा पास प्रमाण पत्रको प्रतिलिपि				
		अन्य आवश्यक कागजातहरु				
१५.	तल्ला थप	सम्पत्तिकर तिरेको रसिद	आर्थिक ऐन अनुसार	१५ दिन	प्र. प्र. अ. वा तोकिएको अधिकृत	भवन तथा वस्ती विकास
		पासपोर्ट साइजको २ प्रतिफोटो सहित निवेदन				
		नागरिकता प्रमाणपत्र				
१६.	भवन निर्माण सम्पन्न/नामसारी	जग्गाधनी प्रमाणपत्र र जग्गा रजिस्ट्रेशन पास लिखत	आर्थिक ऐन अनुसार	सोही दिन	प्र. प्र. अ. वा तोकिएको अधिकृत	भवन तथा वस्ती विकास
		नक्सा र नक्सापास प्रमाण पत्र				
		सम्पत्तिकर तिरेको रसिद				
		कन्सल्टेन्टको निर्माण सम्पन्न सिफारिसपत्र भवनको चौतरफी फोटो				
		निवेदन				
		जग्गाधनी प्रमाण पुर्जा र राजश्व तिरेको रसिद				
१७.	जग्गा रेखाङ्कन	कित्ता खुलेको नापीको प्रमाणित ब्लुप्रिण्ट/ट्रेस	दुरीका आधारमा रु२००० देखि ३००० सम्म प्रतिकित्ता	१५ दिन भित्र	अमिन	भवन तथा वस्ती विकास
		निवेदन र वडाको सिफारिस				
		उपभोक्ता समिति गठनको निर्णय				
१८.	योजना सम्झौता	लगत इस्टिमेट प्रस्ताव/पत्र	स्वीकृत वजेटका आधारमा रु५०० . देखि २००० सम्म	सोहि दिन	प्र. प्र. अ.	योजना
		उपभोक्ता समितिको बैंक खाता				
		रकम भुक्तानी माग निवेदन				
२०.	योजना सम्पन्न		निशुल्क	प्रकृया पुरा	प्र. प्र. अ.	आर्थिक

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवा ग्राहीले पुऱ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
	एंव भुक्तानी	वडा समितिको सिफारिस उपभोक्ता समिति गठन परिचालन तथा ब्यवस्थापन कार्यविधिमा तोकिए वमोजिम कागजातहरु लागत सहभागिताको हकमा वैक खातामा रकम जम्मा गरेको भौचर		भएपछि तुरन्ती		प्रशासन र योजना
२१.	सहकारी दर्ता	निवेदन दुइ वटा भेलाको निर्णय संस्थाको विनियम २ प्रती , स्वघोषणा ,सम्भाव्यता अध्ययन व्यवसायिक कार्ययोजना , ,अधिकार प्रत्यायोजन पत्र सदस्यहरुको नागरिकता तर्दद समिति/सेयर सदस्यहरुको फोटो सहितको अभिलेख शेयर र प्रवेश शुल्कको भरपाई र जम्मा गरेको वैक भौचर	वचत क्रण सहकारी -रु५००० . अन्य सहकारी .रु - २०००	१ महिना भित्र	प्र. प्र.अ.वा तोकिएको अधिकृत	सहकारी
२२.	सहकारी अद्यावधिकसूचिकृत/	निवेदन र लेखा परीक्षण प्रतिवेदन साधारणसभाको निर्णय करचुक्ता प्रमाणपत्र	आर्थिक ऐन अनुसार	सोहि दिन	प्र.प्र.अ.वा तोकिएको अधिकृत	सहकारी
२३.	न्यायीक समितिमा उजुरी दर्ता	निवेदन नागरिकता वा परिचय खुल्ने कागज प्रमाण उजुरीसँग सम्बन्धित प्रमाण	निशुल्क	सोही दिन	तोकिएको कर्मचारी	कानून
२४.	एफ. एम. रेडियो सञ्चालन स्वीकृती	निवेदन विधान/नियमावली सञ्चालक समितिको निर्णय र नागरिकता पान/भ्याट दर्ता प्रमाणपत्र	रु.२०००	सोही दिन	प्र.प्र.अ.वा तोकिएको अधिकृत	सामाजिक विकास शाखा
२५.	“घ” वर्गको निर्माण ब्यवसायी इजाजतनविकरण/	निवेदन वडाको सिफारिस घरेलु कार्यालयको प्रमाणपत्र पान/भ्याट दर्ता र करचुक्ता प्रमाणपत्र नागरिकता प्रमाणपत्र	रु.४०००	नविकरण सोही दिन र दर्ता१५ दिन	प्र.प्र.अ.वा तोकिएको अधिकृत	राजश्व
२६.	ज्येष्ठ नागरिक परिचयपत्र	निवेदन ३ प्रति पासपोर्ट साइजको फोटो ६० वर्ष पुगेको नागरिकताको प्रतिलिपि	निःशुल्क	सोही दिन	प्र.प्र.अ.वा तोकिएको अधिकृत	महिला तथा वालवालिका
२७.	अपांग परिचयपत्र	निवेदन वडा कार्यालयको सिफारिस नागरिकता/जन्मदर्ता र अविभावकको नागरिकता अपांगता देखिने गरी खिचिएको अटो साइजको ४ प्रति फोटो शारीरिक परीक्षण गरेको निस्सा	निःशुल्क	१५ दिन भित्र	प्र.प्र.अ.वा तोकिएको अधिकृत	महिला तथा वालवालिका
२८.	वालकलब वालकलब/	वडाविद्यालयको सिफारिस सहित निवेदन/	निःशुल्क	सोहिदिन	प्र. प्र.अ.वा	महिला तथा

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवा आग्राहीले पुऱ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
	सञ्जाल दर्ता	वालकलव वालकलव सञ्जालका पदाधिकारीको जन्मदर्ता/ वालकलवबाल सञ्जालको निर्णय/			तोकिएको अधिकृत	वालवालिका
२९.	पशु उपचारपर/ीक्षण खोप तथा / कृतिमग्भानतथा प्राविधिक परामर्श	पशुलाइ पशुसेवा उपशाखामा ल्याइ दर्ता गर्ने लिखित मौखिक परामर्श/	आर्थिक ऐनवमोजिम	सोहिदिन	पशु चिकित्सक प्राविधिक/	पशुसेवा
३०.	रासायनिक मल इजाजत	निवेदन सहकारी फार्म/दर्तासूचीकृत गरेको पत्र/अद्यावधिक/ २ प्रति पासपोर्ट साइजको फोटो र संस्थाको छाप संस्थाको निर्णय वडा कार्यालयको सिफारिस दुई आको लेखा परिक्षण प्रतिवेदन.व. गोदामघरनापतौल मेशिन आदिको विवरण , विगतमा मल कारोबार गरेको विवरण	२०००	सोहि दिन	प्र .प्र. अ .वा तोकिएको अधिकृत	कृषिविकास

नोट:

- वडाको सिफारिस - सम्बन्धित वडाको सिफारिस
- नागरिकता- प्रमाणपूर्जा/प्रमाणपत्र/निर्णय/ सम्बन्धित प्रतिलिपि
- निवेदन - तोकिएको ढाँचामा निवेदन
- प्र .-अ.प्र. प्रमुख प्रशासकीय अधिकृत
- आर्थिक ऐन - मन्थली न को.पा.आ७८ को आर्थिक ऐन/२०७७.व.

विस्तृत जानकारी सम्बन्धित शाखाउपशाखाबाट लिन सकिनेछ ।

छ. निर्णय गर्ने प्रक्रिया र अधिकारी

- नगर सभा
- नगर कार्यपालिका
- नगर प्रमुख
- प्रमुख प्रशासकीय अधिकृत

ज. निर्णय उपर उजुरी सुन्ने अधिकारी

- नगर प्रमुख
- प्रमुख प्रशासकीय अधिकृत

झ. सम्पादन गरेको कामको विवरण

सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ :

- अनलाईन घटनादर्ता, राजश्व संकलन तथा सामाजिक सुरक्षा भत्ताको अभिलेख अद्यावधिक गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाइएको ।
- अधिकांश वडाको सेवा प्रवाह सदरमुकाम केन्द्रित रहेकोमा सम्बन्धित वडा मै कार्यालय स्थापना गरी वडास्तरीय सेवाहरु वडा वाटै प्रदान गर्ने वातावरण निर्माण गरिएको ।
- आफ्नै भवन नभएका वडा न २ र १० मा भवन निर्माण कार्य सम्पन्न गरी सेवा प्रवाह प्रणालीलाई थप प्रभावकारी बनाइएको
- सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी र जन सहभागितामूलक बनाई प्रभावकारी ढङ्गले सार्वजनिक सेवा प्रवाह गरी सुशासनको प्रत्याभूति दिन सम्पुर्ण सूचना तथा जानकारी यस नगरपालिकाको web side- www.manthalimun.gov.npमा राख्ने, स्थानीय सञ्चार माध्यमबाट प्रकाशन/ प्रशारण गर्ने, नागरिक वडापत्र, गुनासो पेटिका, कार्यालय भित्र सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था ।
- नगरका वार्षिक गतिविधिहरूलाई पारदर्शी बनाई नगरपालिकालाई जनता प्रति जवाफदेही बनाउन नगरपालिकाको वार्षिक समीक्षा प्रगति प्रतिवेदन सार्वजनिक गरिएको ।
- चौमासिक र वार्षिक समीक्षाको लागि कार्यतालिका तयार गरी कार्यान्वयन भइरहेको ।
- नेपाल सरकार अन्तर्गतिका विभिन्न सशर्त कार्यक्रम तथा परियोजना कार्यान्वयन गर्नका लागि तोकिए अनुसारका जनशक्ति सेवा करारमा पदपूर्ति गरी कार्यक्रम कार्यान्वयन गरिएको ।
- कृषि र पशु क्षेत्रमा सेवा प्रवाह नागरिकहरुको घर दैलोमा पुर्याउन एक वडा एक प्राविधिक कर्मचारीहरुको व्यवस्थापन गर्ने कार्य भएको ।
- नगरसभा, कार्यपालिका र विषयगत समितिहरुको वैठक नियमित रूपमा तोकिएको समयमा वसी कार्यक्रम तर्जुमा, कार्यान्वयन र अनुगमनमा सहभागिता जनाउने पद्धतिको विकास गरिएको ।
- नगरपालिका स्थापना भए पश्चात पहिलो पटक २०७७ साल मंसिर १६ गते नगरको स्थापना दिवस मनाई विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान गरिएको । नगरको

वित्तीय व्यवस्थापन तर्फ

स्थानीय संचित कोष व्यबस्थापन प्रणाली(SuTRA) मा प्रविष्ट भएको स्रोतगत बजेटको विवरण

क्र.सं.	बजेट स्रोत	कुल जम्मा	कैफिय
---------	------------	-----------	-------

१	संघ	प्रदेश	आन्तरिक स्रोत(गत आ.व.को मौज्दात)	त
जम्मा	६९०९६०७४०.००	७७९५६०००.००	२३५६७११४.२२	१००४५८७८५४.२२

चालू आ.व. २०७७/७८ को अर्धबार्षिक(२०७७ साल पौष सम्म)मा भएको खर्च र मौज्दातको विवरण

क्र.सं.	खर्चको प्रकार	अन्तिम बजेट	जम्मा खर्च	खर्च प्रतिशत	कैफियत
१	चालु	५४०४८२७४०.००	१८१५२९८६२.२०	३३.५९	
२	पुँजीगत	४६४१०५११४.२२	८०४२३६१.००	१७.३३	
	जम्मा	१००४५८७८५४.२२	२६१९५३४७३.२०	२६.०८	

बार्षिक बजेट र खर्चको अवस्था

क्र. सं.	विवरण	वार्षिक बजेट	२०७७ पौष सम्मको निकासा	२०७७ पौष सम्मको खर्च	खर्च प्रतिशत
१	संघीय	५८५१०२०००	२९५४५००००.००	१९०७५००००.००	३२.६०
२	प्रदेश	७७९५६०००.००	१९४८८०००.००	२३७४०००	३.०५
३	राजस्व बँडफाँड	१०५८५८७४०.००	३५३८६०००.००	२१४४२०००.००	२०.२६
४	आन्तरिक/गत आ.व.को मौज्दात	२३५६७११४.२२	१८५६७१०००.००	४७३८४०००.००	२०.११
		१००४५८७८५४.२२	५३५९९५०००.००	२६१९५००००.००	२६.०८

- TDS र VAT सम्बन्धितको नाममा जम्मा हुने गरि Online Vouching प्रणाली मार्फत दाखिला शुरुवात गरिएको।
- सामाजिक सुरक्षा कर, पारिश्रमिक कर, बहाल कर लगायत विभिन्न करहरु Online Vouching मार्फत दाखिला कार्य शुरुवात गरिएको।
- वित्तीय प्रतिवेदन विभिन्न मन्त्रालय र तालुक निकायहरुमा समयमै गर्ने गरेकोले चौमासिक निकासा समयमै प्राप्त भएको।
- बजेटिङ र खर्च लेखाङ्कनमा तादम्यता कायम भएको।

राजश्व परिचालन तर्फ

- नगरपालिकाले आफ्ना अधिकार क्षेत्र भित्रका राजश्वका शीर्षकहरुमा राजश्व संकलनमा उल्लखनीय रूपमा वृद्धि भई आन्तरिक राजश्व संकलनमा लक्ष्य अनुरूप प्रगति उन्मुख रहेको छ। आन्तरिक राजश्ववाट रु २,६६,००,००० आम्दानी हुने पूर्वानुमान गरिएकोमा पौष महिनामम्म रु

१७५६८९५५/ आम्दानी भएको छ । यसले पूर्वानुमान गरिएको हिस्साको ६६.०४ प्रतिशत ओगटेको छ ।

- आन्तरिक राजश्वको महत्वपूर्ण स्रोत अन्तर्गत रहेको दुँगा, गिट्री र वालुवाको ठेकका पट्टाको कार्य समयमा सम्पन्न भएको छ । अनुमान अङ्क भन्दा कमोल अङ्क २१,००,००० ले वढी रहेको छ ।
- आन्तरिक राजश्वको दायरा वढाउने क्रममा नगर भित्र संघीय, प्रदेश सरकार र नगरपालिकाको समन्वयमा ठेकका प्रणालीवाट सञ्चालन हुने आयोजनाहरूको क्षेत्र भित्र निस्कने दुँझा लगायतका अन्य सामग्रीहरू (जुन आयोजना मै प्रयोग हुन सक्छ) को मूल्य निर्धारण गरी आन्तरिक राजश्व वृद्धि गर्न राजश्व परामर्श समितिले छलफल अगाडि वढाएको छ ।

आर्थिक विकास तर्फ :

- रु पाँचलाख सम्म पुँजी भएका उद्योगहरू नगरपालिकावाटै दर्ता गर्ने, नगरपालिका क्षेत्रभित्र काम गर्ने सहकारी संस्थाहरूलाई सूचीकृत गराई अभिलेख व्यवस्थित गर्ने र स्थान, उद्देश्य र कारोबार समान भएका सहकारी संस्थाहरूको एकीकरण गर्ने कार्यको सुरुवात गरी तीन खम्वे अर्थ नीति अनुरूप निजी र सहकारी क्षेत्रलाई प्रोत्साहित गरिएको ।
- युवा व्यवसाहीको व्यवसायलाई प्रवर्द्धन गर्न युवा उद्घम कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यस चालु आ व २०७७/०७८ मा तीन जना युवा उद्घमीलाई रु पाँच/पाँच लाखका दरले रकम उपलब्ध गराइएको ।
- गरिवी निवारणका लागि लघु उद्घम विकास कार्यक्रम कार्यान्वयनका लागि नगर उद्घम विकास समिति गठन भई २ वटा वडाहरू क्रमशः वडा नं. २ र ५ छनौट भएका छन् । यस चालु आ व का लागि कार्यक्रम वजेट र कार्य योजना स्वीकृत गरिएको ।
- VCDP लागु भएका क्षेत्रमा कोभिड-१९ राहत कार्यक्रम सहित तरकारीको वितरण गर्नुका साथै VCDP र कृषि सहकारीसँगको सहकार्यमा कृषि उपज सङ्कलन तथा विक्री केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको ।
- यस नगरपालिकामा दर्ता कृषि फर्महरूलाई वीउ, कृषक समूह, सूचीकृत भएका सहकारी / तरकारी उत्पादनका लागि संरचना निर्माणमा किसानहरूलाई अनुदानका कार्यक्रमहरू सञ्चालन गर्न छनौट गरिएको ।
- किसानहरूलाई रासयनिक मल सरल र सहज रूपमा उपलब्ध गराउन वडामा अवस्थित सहकारी संस्थामार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ । मुल्यमा एकरुपता कायम गर्ने मूल्य सूचीसमेत निर्धारण गरी कार्यान्वयनमा ल्याइएको ।
- सामुदायिक छाडा कुकुर नियन्त्रणका गरी वन्ध्याकरण र रेविज खोप शिविर, एक वडा एक जोनेटिक (रेविज रोग) र स्थलगत परजिवी नियन्त्रण कार्यक्रम सञ्चालन गरी नगरवासीलाई सुरक्षित वातावरणको सुनिश्चित गरिएको ।

- नश्ल सुधार (कृत्रिम गर्भधारण) को कार्यक्रम र पशु आहारामा प्रयोग हुने उन्नत जातका विउ ,वेर्ना, सेट्स र दुध उत्पादनमा आधारित अनुदान वितरण गर्नुका साथै दुध र मासुमा आत्म निर्भर हुने वातावरण निर्माण गरिएको ।
- दुध उत्पादन गर्ने गाई भैसी पालन गर्ने किसानहरूलाई प्रोत्साहित गर्न पशु वीमा अनुदान, भैसीमा सुल्केरी स्याहार प्रोत्साहन भत्ता र सम्भव भएसम्म प्राविधिक सेवा गोठ खोरमा उपलब्ध गराइएको ।
- मासु पसल, दाना पसल, एग्रोभेट र डेरी उद्योगहरूको अनुगमन गरी नियमन कार्य प्रभावकारी बनाइएको ।
- वैदेशिक रोजगार तथा उच्च शिक्षा आर्जनका लागि विदेश जाने सोच बनाएका व्यक्तिहरूलाई परामर्श सेवा, आर्थिक सहायता, शैक्षिक छात्रवृत्ति, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता शिक्षा जस्ता कार्यक्रमहरू सञ्चालन गरी सुरक्षित वैदेशिक रोजगारीका लागि सचेतना अभिवृद्धिका साथै नगरवासीलाई सचेतीकरण गर्न सामी/ रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको ।
- आप्रवासी स्रोत केन्द्रवाट २६२ जनाले परामर्श सेवा प्राप्त गरेका छन् । त्यस्तै दुईवटा वित्तीय साक्षरता कक्षा सञ्चालनमा रही ४७ जना लाभान्वित भई रहेका छन् ।
- नगरपालिकाले संघीय प्रणाली अनुरूप अन्य स्थानीय तहसँग समन्वय, सहकार्य र सह अस्तित्वको सिद्धान्त वमोजिम दोरम्वा, सुनापति र उमाकुण्ड गाउँपालिकालाई समेत सामी/रोजगार प्रवर्द्धन कार्यक्रममा प्राविधिक सहयोग उपलब्ध गराइएको ।
- वडावाट प्राप्त निवेदनका आधारमा वेरोजगार व्यक्तिहरूको नामावली MIS प्रविष्ट गर्ने कार्य सम्पन्न भई ७७७ जना वेरोजगार व्यक्तिहरू सूचीकृत भएको ।

सामाजिक विकास तर्फ :

- आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाउने उद्देश्यका साथ शैक्षिक कार्यक्रमहरू सञ्चालन भएका छन् । फलस्वरूप आगमी शैक्षिक सत्रमा विद्यालय उमेरका वालवालिकाहरू विद्यालय वाहिर नरहेको सुनिश्चितता घोषणाको तयारीको लागि सामुदायिक सिकाई केन्द्रहरूलाई विभिन्न सूचकका आधारमा सर्वेक्षण गर्ने परिचालन गर्नुका साथै विद्यालयहरूलाई अभिप्रेरित गरिएको ।
- नगर शिक्षा समितिको नियमित वैठक वसी शिक्षा सुधारका लागि र कोभिड १९ को प्रभाव र असरका वीचमा विद्यालय सञ्चालन प्रयोजनार्थ शैक्षिक सरोकारवालाहरूसँग छलफल गरी विद्यालय सहजरूपमा सञ्चालन हुने वातावरण निर्माण गरिएको छ । विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी विद्यालय हाता भित्र विना मास्क प्रवेश नगरुन भन्नाका लागि ११५२२ जना वालवालिकाहरूलाई मास्क उपलब्ध गराइएको ।

- विद्यार्थी सख्याका आधारमा शिक्षक दरवन्दी मिलान, विद्यालयमा वालमैत्री कक्षाकोठा व्यवस्थापनका लागि शैक्षिक सामग्री निर्माण कार्यशाला, योग्य एंव गुणस्तरीय शिक्षक छनौटका लागि प्रश्न वैकं तयार र विद्यालय तहमा एकीकृत शैक्षिक सूचना प्रणालीको व्यवस्थापनका लागि प्रधानाध्यापक र कम्प्यूटर शिक्षकहरुको क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरु सम्पन्न भएका छन् ।
- विद्यालयहरुको शैक्षिक गतिविधिहरु प्रभावकारी र व्यवस्थित वनाउन अनुगमन एंव सुपरीवेक्षण कार्यमा जोड दिएको ।
- सम्बन्धित निकायहरुसँगको समन्वय र सहकार्यमा विनासकारी भुकम्पले क्षतिग्रस्त विद्यालय भवनहरु निर्माणका कार्यहरु भइरहेका छन् । विशेषगरी विद्यार्थी सख्ता उल्लेख्य भएका माध्यमिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालय र सूचना प्रविधिको व्यवस्था गरी प्रविधिमैत्री शिक्षण पद्धतिमा जोड दिने वातावरण निर्माणका लागि विद्यालयहरुसँग प्रस्ताव आहान गरिएको ।
- नगर भित्रका २२ वटा माध्यमिक विद्यालयहरुमा खेलकुद गतिविधिहरु समानरूपमा सञ्चालन गर्न प्रत्येक विद्यालयका खेल शिक्षक र शिक्षिकाहरुलाई एक दिवसीय अभिमुखी कार्यक्रम सञ्चालन गरी आवश्यकीय खेल सामग्रीहरु उपलब्ध गराइएको ।
- स्वास्थ्य सेवालाई सबै नगरवासीको पहुँचमा पुर्याउन दुर्गम वस्ती तथा टोलहरुमा अवस्थित स्वास्थ्य संस्थाहरुमा आवश्यक औजार उपकरणहरुको व्यवस्था गरी नगरवासीहरुले गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा पाउने वातावरणको सुनिश्चित गरिएको ।
- अत्यावश्यक निः शुल्क औषधिहरुको अभाव हुन नदिन व्यवस्थापकीय पक्षलाई चुस्त दुरुस्त वनाइएको छ ।
- स्वास्थ्य संस्थाहरुमा २४ घण्टे प्रसुती सेवाको प्रवन्ध र सुल्केरीसँग उपमेयर कार्यक्रम सञ्चालनवाट स्वास्थ्य संस्थामा सुल्केरी हुन जाने सख्यामा वृद्धि भई मातृ मृत्यु दर र शिशु मृत्यु दरमा उल्लेखनीय कमी आएको छ ।
- विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को महामारी नियन्त्रण, रोकथाम र व्यवस्थापनको सन्दर्भमा RDT ५४० जनाको, PCR परीक्षण ८८४ जनाको गरी ११३ जना पहिचान भएका संक्रमित व्यक्तिहरुलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको ।
- ५ वेडको कोभिड अस्पताल स्थापना गरी जनशक्ति र औजार उपकरणहरुको व्यवस्था गरिएको
- प्रदेश सरकारसँगको समन्वयमा अत्याधिक विद्यार्थी भएका तीन वटा विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम सञ्चालन गरिएको ।
- वाल विवाह, लैगिक हिंसा विरुद्धका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी नगरलाई वाल विवाह मुक्त नगरको रूपमा स्थापित गर्ने वातावरण निर्माण गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको

१६ दिने अभियान अन्तर्गत ७ वडामा महिला पुरुष समविकास कानुनी सचेतना कार्यक्रम सञ्चालन गरी २४४ जना लाभान्वित भएका छन् ।

- हिंसा पीडितको तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि अल्पकालिन सेवा केन्द्रको स्थापना गरी नगर कार्यपालिकाले सञ्चालन गरेको छ ।
- १४ जना पीडितहरूलाई उद्धार गरी पारिवारिक पुनर्मिलन, पुनर्स्थापना केन्द्र, सीप विकास तालिममा पठाइएको ।
- नगर भित्र ७० वर्ष माथिका २९८५ जनालाई जेष्ठ नागरिक भत्ता, ६० वर्ष माथिका ३१४ जनालाई जेष्ठ नागरिक भत्ता (दलित), ६० वर्ष माथिका ६२० जना जेष्ठ नागरिक एकल महिला, ६१८ जनालाई विधुवा एकल महिलालाई आर्थिक सहायता, शारीरीक रूपमा कमजोर भएका व्यक्तिहरूमध्ये पूर्ण अपाङ्ग (क) वर्ग १२७ जना, (ख) वर्ग २१४ जना र दलित वालवालिका ७१९ जना गरी ५५९७ जना सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको ।
- यस चालु आ व मा सामाजिक सुरक्षा भत्ता वैङ्किंग प्रणालीमार्फत वितरण गर्ने नीति अनुरूप प्रथम चौमासिकमा दुईवटा वडावाट शुरुवात गरी दोस्रो चौमासिकदेखि सबै वडाहरूमा वैङ्किंग प्रणालीमार्फत वितरण गर्न वैङ्कहरूसँग सम्झौता भई शिविरमार्फत खाता खोल्ने कार्य गरिएको ।

पूर्वाधार विकास तर्फ :

- आफ्नै निर्माणधिन भवनवाट सार्वजनिक सेवा प्रवाह गरी रहेको नगरपालिकाको आफ्नै प्रशासकीय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको ।
- आफ्नै भवन नभएका वडा न २ र १० मा भवन निर्माण कार्य सम्पन्न गरी सेवा प्रवाह प्रणालीलाई थप प्रभावकारी बनाइएको
- खेलकुद गतिविधिलाई प्रभावकारीरूपमा अगाडि वढाउन प्रदेश सरकारको सहयोगमा अत्याधुनिक कमर्फहल निर्माण भइरहेको ।
- कृषि उपजको संकलन र भण्डारण गरी विक्री वितरणमा सहजता ल्याउने अभिप्रायले प्रदेश सरकारसँगको साझेदारीमा शित भण्डारण केन्द्रको निर्माण कार्य भइरहेको ।
- सघीय र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा नगर भित्रका मुख्य सडकहरू मध्ये मन्थली सुनारपानी सालु, भुत्याखोला टेकनपुर कठजोरठाटी सडक, चिसापानी गेलु सिक्राल सडक, चिसापानी पुरानाँगाउँ सडक, चिसापानी चनखु सडक, देविटार फुलासी सडक, आकासेपुल भटौली सडक, मन्थली भलुवाजोर सडक र मन्थली सानी मदौ राहालटार सालु सडक कालोपत्रे गर्ने कार्य शुरु भई क्रमागत योजनाको सञ्चालन भइरहेको ।
- यस चालु आ व का लागि विनियोजित रकमवाट निर्माण कार्य शुरु गर्ने ठेक्का वन्दोवस्तीका कार्य सम्पन्न भई सकेको ।

- हालसम्म नगर भित्र संघ , प्रदेश र यस नगरपालिका समेतको लगानीमा ४३ किलो मिटर कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ भने ४५ किलो मिटर सडक ग्रामेल तथा सोलिङ्ग गरिएको छ ।
- नगरभित्रका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्पदाहरुलाई संरक्षण तथा सम्बद्ध गरी पर्यटक प्रवर्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी आवश्यक पूर्वाधार निर्माण गर्ने कार्यहरु भइरहेको छ । वैरामहादेव(थानापति) मन्दिरलाई लक्षित गरी सिढी निर्माण, रेलिङ्ग, प्रतिक्षालय, खानेपानी निर्माणका कार्य भइरहेको ।
- भिमसेनथान र चिसापानी गढीलाई लक्षित गरी फुटप्याक निर्माण भइरहेको ।
- भलुवाजोरको तिल्के स्थानगढीलाई लक्षित गरी प्रदेश सरकारसँगको साझेदारीमा क्रमागत रूपमा योजनाहरु सञ्चालन भइरहेको ।
- नगरको महत्वपूर्ण गौरवको आयोजनाको रूपमा वाल उद्यानसहितको तीनलाल पार्क संघीय सरकारको साझेदारीमा निर्माण भइरहेको र करिव २५ प्रतिशत कार्य प्रगति भएको छ ।
- नगरवासीहरुलाई खानेपानीको व्यवस्थापन गर्न संघ , प्रदेशसँग समन्वय र नगरको आफ्नै लगानीमा लिफिटङ्ग एंव डिपवोरिङ्ग र खेती योग्य जमिनमा सिचाई प्रवर्द्धनका लागि लिफिटङ्ग, डिप वोरिङ्ग लगायतका प्रविधिमार्फत खानेपानी र सिचाईको योजना सञ्चालन भइरहेको ।
- यस चालु आ व २०७७/०७८ मा वडा, नगर, प्रदेश र संघीय सरकारवाट सञ्चालन हुने ३९९ वटा योजनाहरु मध्ये १२२ वटाको उपभोक्ता समिति गठन भई कार्य सञ्चालनका लागि कार्य आदेश दिइसकेको र ६५ वटा योजनाहरुको कार्य सम्पन्न भई भुक्तानी समेत भई सकेको छ ।
- नगरभित्र सञ्चालित आयोजनाहरु गुणस्तरीय एंव प्रभावकारीरूपमा सञ्चालन गर्न उपभोक्ता, वडा र नगर स्तरवाट अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । ११ वडामा अभिमुखीकरण कार्यक्रमहरु सम्पन्न भएका छन् ।
- उपभोक्ता समितिका पदाधिकारीहरुलाई सचेतीकरण गरी योजना सञ्चालन र अनुगमन कार्यलाई सशक्त वनाई योजना कार्यान्वयन कार्य निर्तजामूलक वनाउन निरन्तरता दिइएको छ ।
- ठेकका प्रणालीवाट सञ्चालन भएका क्रमागत सहितका २० वटा योजनाहरु मध्ये ७ वटा योजनाहरु चालु आ व मा सम्पन्न भइसकेका छन् । ४ वटा आयोजनाहरु सम्पन्न हुने चरणमा छन् ।
- तीनलाल पार्क, आधारभूत स्वास्थ्य केन्द्र भवन र गाइखुरा चिसापानी गढी सिँडी सहित ४ वटा आयोजना निर्माणधिन अवस्थामा छन् भने ५ वटा सडक सम्बन्धी ठेकका चालु आ व मा सम्झौता भई कार्य आरम्भ भएको छ ।
- यस चालु आ व को विनियोजित वजेटवाट निर्धारण भएका ३९९ वटा विकास आयोजनाहरु मध्ये पाँच लाख भन्दामुनि लागतका मात्रै ३२३ वटा अर्थात ८२ प्रतिशत योजनाहरु रहेका छन् । जसको व्यवस्थापन गर्न जटिल भएको छ ।

- सामाजिक सञ्चाल, टेलिफोन र कार्यालय मै उपस्थित भई विकास आयोजनाका सम्बन्धमा आएका गुनासाहरुका सम्बोधन तत्काल स्थलगत रूपमा आवश्यकता अनुरूप विषय विज्ञ सहितको टोलीवाट अनुगमन एंव सुपरीवेक्षण गराई सुधार गरिए आएको छ ।

वातावरण तथा विपद् तर्फ :

- नगर भित्र हुन सक्ने प्राकृतिक विपत्तिको क्षतिलाई न्यूनीकरण गर्दै उद्धार, राहत वितरण र पुनरोत्थान तथा पुनर्स्थापनाका कार्यमा जोड दिइ नगर भित्र रहेका दमकल, एम्बुलेन्स, सववाहन र व्याकहोलोडरलाई २४ सै घण्टा सुचारु अवस्थामा राखिएको छ ।
- वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुसगँको समन्वय र सहकार्यमा वृक्षारोपण, संरक्षण र सम्बद्धनका कार्यक्रमहरु सञ्चालन गरी वातावरण मैत्री नगर निर्माणमा जोड दिएको ।

विधेयक समिति / कानून तर्फ

- न्यायिक समिति समक्ष प्राप्त हुन आएका उजुरीहरुको समयमै सुनुवाई गरिएको छ ।
- उजुरीको सुनुवाईको लागि ईजलासको व्यवस्था गरिएको छ ।
- नगरपालिका विरुद्ध विभिन्न अदालतमा परेका ५ वटा उजुरीहरु मध्ये हालसम्म भएका ४ वटा फैसला नगरपालिका कै पक्षमा भएका छन् ।
- नगरपालिकाका केही ऐन, नियम, कार्यविधिमा संघीय ऐन, प्रदेश ऐनमा निर्दिष्ट प्रावधानसँग तालमेल मिलाउनु पर्ने, कार्यान्वयनका क्रममा देखिएका जटिलतालाई समाधान गर्न सरोकारवालाहरुको वीचमा भएको छलफल समेतवाट प्राप्त सुझाव विधेयक समिति, विधायन समिति, हुदै कार्यपालिकामा समेत छलफल गरी प्राप्त सुझावहरुलाई समावेश गरी नगर सभावाट संशोधन विधेयकका रूपमा र निम्न कानुनहरु प्रस्तावित विधेयकका रूपमा स्वीकृति भएको छ ।

संशोधन

- आधारभूत तथा माध्यमिक शिक्षा ऐन २९७४
- सहकारी ऐन २०७४
- नगर प्रहरी नियमावली २०७४
- वजार अनुगमन निर्देशिका २०७५

नया विधेयकहरु

- जलस्रोत नियमावली २०७७
- सूचना तथा अभिलेख व्यवस्थापन कार्यविधि २०७७
- सार्वजनिक जवाफदेहिता प्रवर्द्धन कार्यविधि २०७७
- टोल विकास संस्था गठन परिचालन कार्यविधि २०७७

- अटो रिक्सा सञ्चालन कार्यविधि २०७७

ज. सूचना अधिकारी र प्रमुखको नाम र पद

क्र स	नाम थर	पद	सम्पर्क न
१	श्री रमेशकुमार वस्त्रेत	नगर प्रमुख	९८५४०४३८३२ ९८५१०४८४५८
२	श्री लिलाराज पौडेल	प्रमुख प्रशासकीय अधिकृत	९८५४०४८१११
३	श्री हेमन्तकुमार बुढाथोकी	सूचना / गुनासो सुन्ने अधिकारी	९८६३०२३०१४

ट. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

यस नगरपालिकामा हालसम्म (२०७७/०९/२९) जारी भई स्थानीय राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा आएका ऐन, नियम, कार्यविधि एवं निर्देशिकाहरूको सूची ।

क्र.स.	ऐन कानुनको नाम	स्वीकृत मिति
१	मन्त्री नगरपालिकाको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५	२०७५/७/७
२	युवा उद्यम कार्यक्रम सञ्चालन कार्यविधि २०७६	२०७६/३/२
३	अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५	२०७५/९/९
४	मन्त्री नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण (कार्यविधि) नियमावली	२०७४/१२/२३
५	आधारभूत तह परिक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन निर्देशिका, २०७६	२०७६/११/१
६	खेलकुद विकास ऐन २०७६	२०७६/९/२३
७	सुशासन ऐन २०७६	२०७६/९/२३
८	स्थानीय बजार व्यवस्थापन ऐन २०७६	२०७६/९/२३
९	ज्येष्ठ नागरिक परिचय-पत्र वितरण कार्यविधि २०७६	२०७६/५/१०
१०	दुध उत्पादनमा अनुदान वितरण कार्यविधि २०७६	२०७६/५/१०
११	नगर प्रहरी नियमावली २०७४	२०७४/१२/२३
१२	"घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी नियमावली २०७४	२०७४/९/२१
१३	न्यायिक समितिको कार्यविधि सम्बन्धी ऐन दृष्टदृ	२०७४/१२/२६
१४	उत्कृष्ट नगर पत्रकारिता कोष सञ्चालन कार्यविधी २०७६	२०७६/२/१
१५	पदाधिकारीहरूको आचारसंहिता २०७४	२०७४/१२/२३
१६	प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७४	२०७४/१२/२६
१७	स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७४	२०७४/१२/२३
१८	राहत सामग्री वितरण सम्बन्धी कार्यविधि २०७६	२०७६/१२/२६
१९	बजार अनुगमन निर्देशिका २०७४	२०७४/१२/१३
२०	विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७६	२०७६/१२/१०
२१	विद्यालय व्यवस्थापन समिति गठन कार्यविधि, २०७६	२०७६/५/१०
२२	शववाहन सञ्चालन कार्यविधि २०७६	२०७६/११/३०

क्र.सं.	ऐन कानूनको नाम	स्वीकृत मिति
२३	आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७४	२०७४/१२/२६
२४	साहित्यकार कल्याण कोष सञ्चालन कार्यविधि २०७६	२०७६/२/१
२५	सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन कार्यविधि २०७५	२०७५/८/२८
२६	बालमैत्री स्थानीय शासन तथा बाल अधिकार संरक्षण सम्बन्धि कार्यविधि २०७७	२०७७/३/१२
२७	सहकारी ऐन २०७४	२०७४/१२/२६
२८	स्थानीय स्वास्थ्य तथा सरसफाइ ऐन, २०७४	२०७४/१२/२६
२९	हेभी इकूपमेन्ट सञ्चालन कार्यविधि(२०७५)	२०७४/१२/२६
३०	कर्मचारी कल्याण कोष सञ्चालन कार्यविधि ऐन २०७७	२०७७/९/२३
३१	आर्थिक ऐन २०७७	

ठ. आमदानी खर्च तथा आर्थिक कारोवार सम्बन्धी अध्यावधिक विवरण

यस नगरपालिकावाट चालु आ व २०७७/०७८ को २०७७ श्रावण देखि पौष महिनासम्म भएको आमदानी खर्च तथा कारोवार सम्बन्धी अध्यावधिक विवरण यस प्रकार रहेको छ ।

१ आन्तरिक राजश्व प्राप्तिको अवस्था

क्र स	विवरण	लक्ष्य	प्राप्ति	प्रगति %
१	एकीकृत सम्पति कर	४००००००	४३५६९६०	
२	घर वहाल कर	१००००००	९२१२३७५८.	
३	नक्सापास दस्तुर	१००००००	३३५९४९६४.	
४	सिफारिस दस्तुर	०	०	
५	व्यक्तिगत घटना दस्तुर	२०००००	६२०००	
६	नाता प्रमाणित दस्तुर	१०००००	७५५००	
७	व्यवसाय रजिष्ट्रेशन दस्तुर	१५०००००	२७१२१५०	
८	अन्य कर	१००००००	१८६९४३०	

क्र स	विवरण	लक्ष्य	प्राप्ति	प्रगति %
९	वहाल विटौरी कर	१०००००	८६२१८३	
१०	पार्किङ शुल्क	३०००००	५०९०६५	
११	मनोरञ्जन शुल्क	०	०	
१२	प्रदुषण नियन्त्रण शुल्क	४०००००	१९६०००	
१३	जलस्रोत सम्बन्धी दहतर वहतर	१७००००००	५७०००००	
१४	प्रशासनिक दण्ड जरिवाना दस्तुर		१०३२००	
	जम्मा	२६६०००००	१७७०३६६७	६६%

२ संघीय सरकार, प्रदेश सरकार र आन्तरिक राजश्वाट प्राप्त आमदानीको क्षेत्रगत विनियोजन र खर्च तथा मौज्दातको अवस्था निम्नानुसार रहेको छ

आ.व. : २०७७/७८ महिना : समय अवधि : २०७७/०४/०१-२०७७/०९/२९ वजेट प्रकारः
चालु र पुँजी

सि.नं.	क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)	मौज्दात
१	आर्थिक विकास	१६,४०,२५,०००	१,७१,४८,१७२	१०.४५	१४,६८,७६,८२८
१	कृषि	२,७६,२५,०००	८,२२,६०८	२.९८	२,६८,०२,३९२
२	उदयोग	७९,००,०००	१६,७०,९३०	२१.१५	६२,२९,०७०
३	पर्यटन	८,७८,८७,०००	१,२२,०९,६२४	१३.८९	७,७६,७७,३७६
४	सहकारी	२३,८८,०००	०	०	२३,८८,०००
५	वित्तीय क्षेत्र	५०,००,०००	०	०	५०,००,०००
६	जलश्रोत तथा सिंचाई	१,८१,७५,०००	८,१०,८००	४.४६	१,७३,६४,२००
७	पशुपन्थी विकास	१,४०,५०,०००	१६,३४,२१०	११.६३	१,२४,१५,७९०
८	भूमि व्यवस्था	१०,००,०००	०	०	१०,००,०००
२	सामाजिक विकास	४२,४४,६०,५००	१४,९४,०३,९७८.५०	३५.२	२७,५०,५६,५२१.५०
१	शिक्षा	२८,७६,५५,०००	११,७४,८८,७९३	४०.१५	१७,२१,६६,२८७
२	स्वास्थ्य	९,१७,८३,५००	२,९६,७१,६२५.५०	३२.३३	६,२१,११,८७४.५०

३	खानेपानी तथा सरसफाई	२,०६,५५,०००	५,७८,१००	२.८	२,००,७६,९००
४	भाषा तथा संस्कृति	१,५०,०००	०	०	१,५०,०००
५	लैंगिक समानता तथा सामाजिक समावेशीकरण	७३,६८,०००	६,७३,०३६	९.१३	६६,९४,९६४
६	युवा तथा खेलकुद	१७,१३,०००	१,९४,०००	११.३३	१५,१९,०००
७	जनसंख्या तथा ब्रासाइसराई	१,३०,०००	०	०	१,३०,०००
८	सामाजिक सुरक्षा तथा संरक्षण	१,५०,०६,०००	२७,९८,५०४	१८.६४	१,२२,०७,४९६
३	पूर्वाधार विकास	२५,५४,४२,६१४.२२	५,५६,४५,१६५	२१.७८	१९,९६,९७,४४९.२२
१	यात्र्यात पूर्वाधार	१७,९४,४४,५०२	४,०७,२७,५५८	२२.७	१३,८७,१६,९४४
२	भवन, आवास तथा सहरी विकास	६,४८,१०,११२.२२	१,४३,११,५०७	२२.०८	५,०४,९८,६०५.२२
३	सम्पदा पूर्वाधार	७५,७६,०००	३,३९,५००	४.४८	७२,३६,५००
४	बिज्ञान तथा प्रविधि	२१,००,०००	०	०	२१,००,०००
५	पुनर्निर्माण	१५,१२,०००	२,६६,६००	१७.६३	१२,४४,४००
४	सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र	१,९८,८८,०००	२०,८३,४९९	१०.४८	१,७८,०४,५०९
१	विपद व्यवस्थापन	३२,६०,०००	५,१५,७४६	१५.८१	२७,४४,४७४
२	मानव संशाधन विकास	२६,५०,०००	०	०	२६,५०,०००
३	शान्ति तथा सुव्यवस्था	४०,००,०००	७,७५,९४५	१८.८९	३२,४४,०५५
४	कानून तथा न्याय	२३,१८,०००	१,६०,०००	६.९	२१,५८,०००
५	शासन प्रणाली	३,००,०००	०	०	३,००,०००
६	तथ्यांक प्रणाली	३,५०,०००	०	०	३,५०,०००
७	गरिबी निवारण	१८,१०,०००	०	०	१८,१०,०००
८	श्रम तथा रोजगारी	१०,००,०००	५२,०००	५.२	९,४८,०००
९	योजना तर्जुमा र कार्यन्वयन	९,००,०००	६,००,०००	६६.६७	३,००,०००
१०	अनुगमन तथा मूल्यांकन	५,००,०००	०	०	५,००,०००
११	प्रशासकीय सुशासन	१०,००,०००	०	०	१०,००,०००
१२	वित्तीय सुशासन	१८,००,०००	०	०	१८,००,०००
५	कार्यालय सञ्चालन तथा प्रशासनिक	१४,०७,७९,७४०	३,७६,७२,६६६.७०	२६.७६	१०,३०,९९,०७३.३०
१	कार्यालय सञ्चालन तथा प्रशासनिक	१४,०७,७९,७४०	३,७६,७२,६६६.७०	२६.७६	१०,३०,९९,०७३.३०
कुल जम्मा		१,००,४५,८७,८५४.२२	२६,१९,५३,४७३.२०	२६.०७	७४,२६,३४,३८९.०२

आ.व. : २०७७/७८ महिना : समय अवधि : २०७७/०४/०१-२०७७/०९/२९

बजेट प्रकार : चालु

सि.नं.	क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)	मौज्दात
--------	--------------------	----------	------	----------	---------

१	आर्थिक विकास	२,६८,९३,०००	२,३१,६३८	०.८६	२,६६,६१,३६२
१	कृषि	१,१०,९३,०००	१,७४,७३८	१.५८	१,०९,१८,२६२
२	उद्योग	३५,००,०००	५६,९००	१.६३	३४,४३,१००
३	पर्यटन	१७,००,०००	०	०	१७,००,०००
४	वित्तीय क्षेत्र	५०,००,०००	०	०	५०,००,०००
५	जलश्रोत तथा सिंचाई	५८,००,०००	०	०	५८,००,०००
२	सामाजिक विकास	३४,८७,९२,०००	१४,३१,८०,९२६.५०	४१.०५	२०,५६,११,०७३.५०
१	शिक्षा	२७,०३,२१,०००	११,४५,५५,५६३	४२.३८	१५,५७,६५,४३७
२	स्वास्थ्य	६,४९,१५,०००	२,७३,३७,८०९.५०	४२.११	३,७७,७७,१९०.५०
३	खानेपानी तथा सरसफाई	२७,००,०००	०	०	२७,००,०००
४	लैंगिक समानता तथा सामाजिक समावेशीकरण	३,००,०००	३६,५००	१२.१७	२,६३,५००
५	युवा तथा खेलकुद	१,००,०००	०	०	१,००,०००
६	सामाजिक सुरक्षा तथा संरक्षण	१,०६,५६,०००	१२,७१,०५४	११.७४	९४,०४,९४६
३	पूर्वाधार विकास	२,२३,७५,०००	०	०	२,२३,७५,०००
१	यात्रायात पूर्वाधार	७५,००,०००	०	०	७५,००,०००
२	भवन, आवास तथा सहरी विकास	१,२८,७५,०००	०	०	१,२८,७५,०००
३	बिज्ञान तथा प्रबिधि	२०,००,०००	०	०	२०,००,०००
४	सुशासन तथा अन्तर्रासम्बन्धित क्षेत्र	६८,६०,०००	७,५५,९४५	११.०२	६१,०४,०५५
१	शान्ति तथा सुव्यवस्था	४०,००,०००	७,५५,९४५	१८.८९	३२,४४,०५५
२	तथ्यांक प्रणाली	५०,०००	०	०	५०,०००
३	गरिबी निवारण	१८,१०,०००	०	०	१८,१०,०००
४	प्रशासकीय सुशासन	१०,००,०००	०	०	१०,००,०००
५	कार्यालय सञ्चालन तथा प्रशासनिक	१३,७१,६२,७४०	३,६३,६१,३५२.७०	२७.५६	९,८२,०१,३८७.३०
१	कार्यालय सञ्चालन तथा प्रशासनिक	१३,७१,६२,७४०	३,६३,६१,३५२.७०	२७.५६	९,८२,०१,३८७.३०
कुल जम्मा		५४,०४,८२,७४०	१८,१५,२९,८६२.२०	३३.५८	३५,८९,५२,८७६.८०

आ.व. : २०७७/७८ महिना : समय अवधि : २०७७/०४/०१-०७७/०९/२९

बजेट प्रकार : पुँजीगत

सि.नं.	क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)	मौजदात
१	आर्थिक विकास	१३,७१,३२,०००	१,६९,१६,५३४	१२.३४	१२,०२,१५,४६६
१	कृषि	१,६५,३२,०००	६,४७,८७०	३.९२	१,५८,८४,१३०
२	उद्योग	४४,००,०००	१६,१४,०३०	३६.६८	२७,८७,९७०
३	पर्यटन	८,६३,८७,०००	१,२२,०९,६२४	१४.१३	७,४१,७७,३७६
४	सहकारी	२३,८८,०००	०	०	२३,८८,०००
५	जलश्रोत तथा सिंचाई	१,२३,७५,०००	८,१०,८००	६.५५	१,१५,६४,२००

६	पशुपन्धी विकास	१,४०,५०,०००	१६,३४,२९०	११.६३	१,२४,१५,७९०
७	भूमि व्यवस्था	१०,००,०००	०	०	१०,००,०००
२	सामाजिक विकास	७,५६,६८,५००	६२,२३,०५२	८.२२	६,९४,४५,४४८
१	शिक्षा	१,७३,३४,०००	९,३३,१५०	५.३८	१,६४,००,८५०
२	स्वास्थ्य	२,६८,६८,५००	२३,३३,८९६	८.६९	२,४७,३४,६८४
३	खानेपानी तथा सरसफाई	१,८९,५५,०००	५,७८,१००	३.१८	१,७९,७६,९००
४	भाषा तथा संस्कृति	१,५०,०००	०	०	१,५०,०००
५	लैंगिक समानता तथा सामाजिक समावेशीकरण	७०,६८,०००	६,३६,५३६	९.०१	६४,३१,४६४
६	युवा तथा खेलकुद	१६,१३,०००	१,९४,०००	१२.०३	१४,१९,०००
७	जनसंख्या तथा बसाइसराई	१,३०,०००	०	०	१,३०,०००
८	सामाजिक सुरक्षा तथा संरक्षण	४३,५०,०००	१५,४७,४५०	३७.५७	२८,०२,५५०
३	पूर्वाधार विकास	२३,३०,६७,६१४.२२	५,५६,४५,१६५	२३.८८	१७,७४,२२,४४९.२२
१	यातयात पूर्वाधार	१७,१९,४४,५०२	४,०७,२७,५५८	२३.६९	१३,१२,१६,९४४
२	भवन, आवास तथा सहरी विकास	५,१९,३५,११२.२२	१,४३,११,५०७	२७.५६	३,७६,२३,६०५.२२
३	सम्पदा पूर्वाधार	७७,७६,०००	३,३९,५००	४.४८	७२,३६,५००
४	बिजान तथा प्रबिधि	१,००,०००	०	०	१,००,०००
५	पुनर्निर्माण	१५,१२,०००	२,६६,६००	१७.६३	१२,४५,४००
४	सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र	१,३०,२८,०००	१३,२७,५४६	१०.१९	१,१७,००,४५४
१	विपद व्यवस्थापन	३२,६०,०००	५,१५,५४६	१५.८१	२७,४४,४५४
२	मानब संशाधन विकास	२६,५०,०००	०	०	२६,५०,०००
३	कानून तथा न्याय	२३,१८,०००	१,६०,०००	६.९	२१,५८,०००
४	शासन प्रणाली	३,००,०००	०	०	३,००,०००
५	तथ्यांक प्रणाली	३,००,०००	०	०	३,००,०००
६	श्रम तथा रोजगारी	१०,००,०००	५२,०००	५.२	९,४८,०००
७	योजना तर्जुमा र कार्यन्वयन	९,००,०००	६,००,०००	६६.६७	३,००,०००
८	अनुगमन तथा मूल्यांकन	५,००,०००	०	०	५,००,०००
९	वित्तीय सुशासन	१८,००,०००	०	०	१८,००,०००
५	कार्यालय सञ्चालन तथा प्रशासनिक	५२,०९,०००	३,११,३१४	५.९८	४८,९७,६८६
१	कार्यालय सञ्चालन तथा प्रशासनिक	५२,०९,०००	३,११,३१४	५.९८	४८,९७,६८६
कुल जम्मा		४६,४१,०५,११४.२२	८,०४,२३,६११	१७.३२	३८,३६,८१,५०३.२२

ड. तोकिए वमोजिमका अन्य विवरण

- यस नगरपालिकावाट जारी भएको सार्वजनिक जवाफदेहिता प्रवर्द्धन सम्बन्धी कार्यविधि २०७७ को दफा ५ वमोजिम र सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि

२०७७ को दफा ६ वमोजिम कार्यालयमा गुनासो सुन्ने र सूचना अधिकारीको जिम्मेवारी तोकी फोटो सहितको विवरण सार्वजनिक गरिएको ।

- नागरिक वडा पत्र अधावधिक गरी सबैले देखे ठाँउमा सार्वजनिक गरिएको ।
- कार्यालयको Website, Facebook Pages, अध्यावधिक गरी नगरपालिकावाट भएका क्रियाकलापहरु नियमितरूपमा सार्वजनिक गर्ने गरिएको ।
- आ व ०७६/०७७ मा सम्पादित क्रियाकलापहरुलाई समेटी वार्षिक प्रगति प्रतिवेदन प्रकाशन मार्फत नागरिक प्रतिको जवाफदेहिता वहन गर्ने सार्वजनिक गरिएको ।
- सामाजिक सूरक्षा भत्ताका कार्यक्रमहरु वैकिङ्ग प्रणाली मार्फत गर्न गराउन वैकहरुको छनौट, सम्झौता र लाभग्राहीहरुसँग खाता खोल्ने शिविर सञ्चालनका अतिरिक्त जेष्ठ नागरिक स्वास्थ्य परीक्षणका कार्यक्रमहरु सञ्चालन गरिएको ।
- नगरपालिका भित्रका विषयगत समिति वैठक, स्टाफ वैठक, नगरकार्यपालिकाको वैठक नियमित वसी कार्यक्रम कार्यान्वयनमा प्रभावकारी वनाउने प्रयासहरु गरिएको ।
- COVID-19 मा आम्दानी र खर्चको विवरण नियमितरूपमा सार्वजनिक गरिदै आएको ।
- ५ वेडको COVID अस्थायी अस्पताल स्थापना गरी स्वास्थ्य कर्मीहरुको व्यवस्था गरिएको ।
- स्थानीय ५ वटा सामुदायिक रेडियोमार्फत नगरपालिकाका गतिविधिहरु सार्वजनिक गर्न हाम्रो मन्थली नामक कार्यक्रम सञ्चालन गर्न स्थानीय रेडियोहरुसँग सम्झौता गरिएको ।